



२०८१ श्रावण - असोज

सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण



रंगेली नगरपालिका  
कोशी प्रदेश, मोरङ्ग नेपाल ।

## **स्वत प्रकाशन (Proactive Disclosure)**

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानूनी व्यवस्था छ । यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शीर्षक तोकिएका छन् ।

यसै क्रममा, रंगेली नगरपालिकाले आफ्नो नियमित विवरण प्रकाशित गर्दै आएको सन्दर्भमा आ.व. २०८१/८२ सालको श्रावण, भाद्र र असोज महिनामा सम्पादित कामको विवरण प्रस्तुत गरेको छ ।

**रंगेली नगरपालिका**

**नगरकार्यपालिकाको कार्यालय**

**कोशी प्रदेश, मोरङ ।**

मिति : २०८१ कार्तिक १०

## विषयसूची

१. रंगेली नगरपालिकाको स्वरूप र प्रकृति
२. नगरपालिकाको काम, कर्तव्य र अधिकार
३. रंगेली नगरपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण

### ३.१ संगठन स्वरूप

#### ३.२ शाखागत कार्यविवरण

##### ३.३ नगर कार्यपालिकामा कार्यरत कर्मचारीको विवरण

##### ३.४ बडा कार्यालयमा कार्यरत कर्मचारीको विवरण

##### ३.५ स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको विवरण

४. नगरपालिकाबाट प्रदान गरिने सेवा

५. रंगेली नगरपालिका अन्तर्गत शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि

७. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

९. सम्पादन गरेको कामको विवरण

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद

११. ऐन, नियम, विनियम वा निर्देशकाको सूची

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

१३. तोकिए बमोजिमका अन्य विवरण

१४. अधिल्लो आ.व.मा सञ्चालित कार्यक्रमहरू

१५. रंगेली नगरपालिकाको वेबसाइट

१६. रंगेली नगरपालिकालाई प्राप्त भएको वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण

१७. रंगेली नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन

१८. रंगेली नगरपालिकाले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली

१९. रंगेली नगरपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

२०. रंगेली नगरपालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण

# रंगेली नगरपालिका

कोशी प्रदेश, मोरङ्ग

सूचनाको हक्सम्बन्धी ऐन, २०८४ को दफा ५(३) र नियमावली, २०८५को नियम ३ बमोजिम प्रकाशित विवरण

२०८१ श्रावण, भाद्र र असोज सम्मको विवरण

## नगरपालिकाको स्वरूप र प्रकृति


रंगेली नगरपालिको नामकरण सम्बन्धमा विभिन्न भनाइहरू पाइन्छन् जसमध्ये एउटा प्रचलित भनाइअनुसार मोरड जिल्लाको नामकरण १७ औं शताब्दीका लिम्बु राजा माउरोङ्ग रोङ्गग मुडग हङ्गको शासन कालमा भएको बुझिन्छ । उक्त समयमा मोरड राज्यको राजधानी जिल्ला रंगेली भन्ने स्थानमा रहेको पाइन्छ । सोही स्थानलाई हाल आएर रंगेली नामकरण गरिएको ऐतिहासिक पुष्टि छ ।

रंगेली नगरपालिका नेपालको प्रशासनिक विभाजनअनुसार कोशी प्रदेशअन्तर्गत मोरङ्ग जिल्लामा पर्दछ । भौगोलिक रूपमा २६° २०' देखि २६° ५३' उत्तरी अक्षांश र ८७° १६' देखि ८७° २१' पूर्वी देशान्तरमा पर्दछ । समुद्र सतहबाट ६४ देखि ८८ मिटरको उचाइमा पर्ने यो नगरपालिका समथर तराईमा रहेको छ । रंगेली नगरपालिका कोशी प्रदेशमा अवस्थित मोरड जिल्लाको तराई भागमा अवस्थित छ । प्रशासकीय हिसाबमा यस नगरपालिकामा तत्कालीन ३ वटा गाउँ विकास समिति र १ वटा नगरपालिका (बवियाविर्ता, दर्वेशा, रंगेली र आमगाढी) समेतर निर्माण गरिएको हो । मोरड जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरूमध्ये रंगेली विकासको सम्भावना बोकेको नगरपालिकाको रूपमा रहेको छ । साथै सचेत राजनीतिक दल र उत्प्रेरित नगरपालिकावासीसमेत यो नगरपालिकाका दिगो विकासका स्रोतका रूपमा रहेका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुनाबमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले २०७३ पुस २२ मा पेस गरेको प्रतिवेदनअनुसार माननीय सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले २०७३।११।२० मा पेस गरेको प्रतिवेदनका आधारमा नेपाल सरकारले २०७३।११।२७ मा देहायबमोजिम प्रशासकीय हिसाबमा यस नगरपालिका तत्कालीन बवियाविर्ता, दर्वेशा गाउँ विकास समिति र रंगेली नगरपालिका समेतर निर्माण गरिएको हो । रंगेली नगरपालिकामा समेटिएका साबिकको गा.वि.स. हरूको वडागत विवरण निम्नअनुसार रहेको छ ।

हालको वडा नं.	समावेश भएका साबिक गा.वि.स.	साबिक वडा नं.	क्षेत्रफल (वर्ग किमी)
१	बवियाविर्ता	१,२,५,६,७,८,९	१७.३
२	बवियाविर्ता	३,४	२२.१२
३	दर्वेशा	४,७,९	१७.१४
४	रंगेली	८,९	७.४८
५	आमगाढी	१,९	११.१४

६	रंगेली	५, ६, ३, ७	६.४६
७	रंगेली	१, ४, २	३.३८
८	दर्वेशा	१, २, ३	१०.३८
९	दर्वेशा	५, ६, ८	१६.२८
जम्मा			१११.७८




## नगरपालिकाको काम, कर्तव्य र अधिकार

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ बमोजिम यस नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ:

- नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानुन र मापदण्डको निर्माण तथा कार्यान्वयन गर्ने,
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्डको निर्माण कार्यान्वयन, नियमन, दर्ता, अनुमती, खारेजी, विघटन, संघ, प्रदेशसँग समन्वय, तथ्याङ्क व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने,
- स्थानीय कर, सेवा शुल्क तथा दस्तुर निर्धारण, संकलन, व्यवस्थापन, सम्बन्धित नीति, कानुन, मापदण्ड, कार्यान्वयन तथा नियमन गर्ने,
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन, जनशक्ति व्यवस्थापन र वृत्ति विकास गर्ने,
- स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- स्थानीय स्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानुन, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने,
- आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाई सम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन, अनुगमन र नियमन गर्ने, योजना तर्जुमा,
- नगरसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी नीति कानुन र कार्यविधि, रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृती, सभाका समितिहरू गठन तथा सञ्चालन गर्ने,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना निर्माण, कार्यान्वयन, अनुगमन र नियमन गर्ने,
- स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिष्ट्रेशन नामसारी, दाखिला खारेज, भूमि वर्गीकरण अनुसारको लगत, समन्वय सहजीकरण तथा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी कार्य गर्ने,
- ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन गर्ने,
- बेरोजगारको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण गर्ने,
- खानेपानी, साना जलविद्युत् आयोजना, वैकल्पिक उर्जा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने,
- जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- भाषा, संस्कृति र ललितकलाको संरक्षण सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,

## नगरपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण

३.१ रंगेली नगरपालिकाको कार्यालयको संगठन संरचना



### ३.२ शाखागत कार्यविवरण

## योजना तथा प्राविधिक शाखा

- नगरपालिका भित्र संचालित आयोजना परियोजनाहरूको समन्वय गर्ने ।
  - आफु मातहतका इकाईहरूको कार्यको गुणस्तरियता कायम गर्न नियमित रूपमा अनुगमन र सुपरिवेक्षण गर्ने ।
  - सहयोगी कर्मचारीहरूको कार्यसम्पादनको नियमित लेखाजोखा गरी आवश्यक सुधारका लागि सदा प्रयत्नशील रहने ।
  - नगरपालिकाले संचालन गर्ने योजनाहरूको पहिचान गरी नगरपालिका मार्फत परिषद समक्ष पेश गर्ने मस्यौदा तयार गर्न शाखा प्रमुखलाई सहयोग पुर्याउने ।
  - विकास निर्माणका कार्यको अनुगमन प्रणाली विकास गर्न गराउने ।
  - आयोजनाको प्रभावकारी कार्यन्वयन र निर्धारित समयमा नै सम्पन्न गराउने कार्यको निरन्तर रूपमा अनुगमन र सुपरिवेक्षण गरी वस्तु स्थितीको प्रतिवेदन प्राप्त गरी आफ्नो राय सहित प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ।
  - पूर्व योजना तर्जुमा, विषयगत योजना तर्जुमा, एकिकृत योजना तर्जुमा, गोष्ठी, बैठकको आयोजना र संचालन सम्बन्धी कामहरूमा सहयोग पुर्याउने ।
  - आवधिक तथा वार्षिक नगरपालिका योजना तर्जुमा सम्बन्धी कार्यमा सहयोग पुर्याउने । नगरपालिकाले संचालन गर्ने योजनाहरूको सूचि तयार गरी आफ्नो Professional Inputs सहित पेश गर्ने ।

- नगरपालिकाबाट संचालन हुने योजना तथा कार्यक्रमको लागि आवश्यक कागजात व्यवस्था गर्ने र सम्झौता गर्न सहयोग पुराउने ।
- नियमानुसार प्रगति प्रतिवेदनहरु तयार गर्न लगाई यथास्थानमा समयमै उपलब्धताका लागि आवश्यक कार्यहरु गर्ने गराउने ।
- वार्षिक योजना तर्जुमा प्रारम्भिक कार्य गर्ने । मस्यौदा तयार गर्ने ।
- आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्यांकन निर्देशिका र सूचकहरु बनाउन सहयोग गर्ने ।
- आयोजनाको प्रभावकारी कार्यान्वयन र निर्धारित समयमै सम्पन्न गराउन निरन्तर रूपमा अनुगमन र सुपरिवेक्षण गरी वस्तु स्थितीको प्रतिवेदन पस गरी आफ्नो राय सहित प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ।
- प्रमुख आयोजना र कार्यक्रमहरुको परिमाणात्मक तथा गुणात्मक सूचकहरु निर्धारण गर्ने ।
- योजना संचालन सम्बन्धि कार्यतालिका बनाई सो को अनुगमन गर्ने गराउने
- सुपरिवेक्षण तथा अनुगमन सम्बन्धि आवश्यक समन्वय गर्ने गराउने र प्रतिवेदन अभिलेखिकरण गराउने ।
- पूर्व संचालित योजनाहरुको मर्मत सम्भार गर्नु पर्ने भए सोको आवधिक लागत तयार गरी गर्न लगाई प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ।
- कार्यक्रमहरुको वार्षिक समिक्षा गराई प्राप्त सुझावहरुको कार्यान्वयन गराउन पेश गर्ने ।
- नगरपालिकाको छाता भित्र संचालित आयोजनापरियोजना हरुको समन्वयकर्ताको रूपमा काम गर्ने ।
- कार्यालय प्रमुखले तोकिएका अन्य कार्यहरु गर्ने ।

### **प्रशासन शाखा**

- वाहिरबाट आएका पत्रहरुका सम्बन्धमा आवश्यक कारवाहीको लागि पेश गर्ने ।
- सिफारिससंग सम्बन्धित सम्पूर्ण आवश्यक कार्यहरु गरी सिफारिसका लागी पेश गर्ने
- शाखासंग सम्बन्धित अभिलेखहरु अद्यावधिक गरिराखे ।
- आगन्तुक पुस्तिका राख्ने र आगन्तुक विचार संग्रह गर्ने ।
- कार्यालयको सुरक्षाको लागी पालो पहरा मिलाउने ।
- कर्मचारीहरुको नियुक्ती सरुवा बढूवा अवकास , राजीनामा सम्बन्धि प्रक्रियागत कार्यहरु गर्ने ।
- नयां नियुक्ती पाएका कर्मचारहिस्तरार्थ कार्य विवरण तयार गरी उपलब्ध गराई सोही अनुसार काममा लगाउने सम्बन्धमा निर्देशन भए अनुसार आवश्यक कार्यहरु गर्ने ।
- निर्णय भएअनुसार कर्मचारी माथि कारवाही चलाउने सम्बन्धि कार्य गर्ने ।
- कर्मचारहिस्तरार्थ को हाजिरी विदा, आदीको कार्य गर्ने ।
- कर्मचारहिस्तरार्थ को व्यक्तिगत विवरण अद्यावधिक राख्ने ।
- कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन फारम समयमा नै भर्न लगाउने व्यवस्थाका लागि आवश्यक कार्यहरु गर्ने ।
- कर्मचारीहरुको लागि प्रोत्साहन, पुरस्कारको लागि सिफारिस सम्बन्धि आवश्यक कार्य निर्देशन भए अनुसार गर्ने ।
- नियमित कर्मचारी बैठकका लागि आवश्यक कार्य हरु गर्ने ।
- प्रमुख प्रशासकिय अधिकृतको निर्देशनमा अन्य कामहरु गर्ने गराउने ।
- विभिन्न उजुरीहरुको छानविन गरी किनारा लगाउन पेश गर्ने । नगरपालिकामा पर्न आएका विभिन्न मुद्वामामिला उजुरीका विषयमा मिलात्र गराउने नभए राय साथ सम्बन्धित निकायमा पठाउने ।

## आन्तरिक लेखापरीक्षण उपशाखा

- आय व्यय र धरौटीको स्रेस्ताको त्रैमासिक रूपमा लेखापरीक्षण गर्ने
- नगरपालिका कोषबाट रकम प्रवाह भएको विषयगत शाखाको आन्तरिक लेखापरीक्षण गर्ने
- आन्तरिक लेखापरीक्षणबाट देखिएका त्रुटिहरू लेखापरीक्षण कार्य सम्पन्न गरेको पन्थ्र दिनभित्र प्रमुख प्रशासकिय अधिकृत समक्ष प्रतिवेदन पेश गर्ने
- आन्तरिक लेखापरीक्षण गर्दा कुनै गम्भीर प्रकारका आर्थिक अनियमितता र रकम हिनामिना भएको देखिएमा तुरन्त प्रतिवेदन गरी प्राप्त निर्देशन अनुसार गर्ने
- अन्तिम लेखापरीक्षण गर्नुअघि आन्तरिक लेखापरीक्षणबाट औल्याएको बेरुजु र तत्सम्बन्धमा भएको कारवाही र शाखाको धारणा अन्तिम लेखापरीक्षक समक्ष लिखित रूपमा पेश गर्ने
- अन्तिम लेखापरीक्षणको लागि श्रेस्ता तयारी राख्र सहयोग पुऱ्याउने
- नगरपालिकाले गरेका खर्चहरूको त्रैमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने ।
- राजश्व सम्बन्धिको लेखा परिक्षणगर्ने ।
- अन्तिम लेखापरीक्षणबाट देखिएका बेरुजुहरू नियमित गर्नु पर्ने भए सो सम्बन्धित काम गर्ने ।

## सामाजिक विकास शाखा

- नगर भित्रका महिला र बालबालिकाहरूका हक अधिकार र उन्नतिका लागि विभिन्न निकाय संघ संस्थाहरूसंग संस्थागत समन्वय र सम्बन्ध विकास गरी प्रभावकारीता अभिवृद्धि एवं गुणस्तरियता कायम गर्न सधाउने ।
- सामाजिक विकास क्षेत्रसंग सम्बन्धीत कार्यक्रम योजनाहरूको सहभागितात्मक पद्धति अपनाई संयोजना, कार्यान्वयन, सुधार एवं संस्थागत विकास सम्बन्धी कार्यहरू गर्ने
- महिला विकास का लागि सामुदायिक विकास कार्यक्रम, कृषि तथा बचत परिचालन, स्थानिय प्रविधीको विकास र प्रयोग सम्भाव्य योजनाहरूको पहिचान, सिपमुलक एवं रोजगारमुलकतालिमको व्यवस्था आदी कार्यक्रमहरू कार्यान्वयनका लागि पहल गर्ने र सोको लागि आवश्यक
- नीति कार्ययोजना निर्देशिका तयार गर्ने ।
- नगरपालिका गठन भएका टोल विकास समितिको काम कारवाहीरुलाई व्यवस्थित गर्न सहयोगगर्ने ।
- सामाजिक विकाससंग सम्बन्धीत योजना तथा कार्यक्रमहरूको सम्पर्क इकाईको भूमिका निर्वाह गर्ने ।
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम सम्बन्धित कार्यहरू गर्ने ।
- नगरपालिका अन्तर्गत रहेका स्वयसेविकाहरू संग सम्वन्वय गरी निजहरू लाई परिचालन गर्ने ।

## सूचना तथा अभिलेख शाखा

- स्थानिय स्वायत्त शासन ऐन २०५५ को दफा २१२ अनुसार सूचना तथा अभिलेख केन्द्र स्थापना गरी सूचनाको संकलन, निरन्तर प्रवाह, अभिलेख पद्धतिलाई संस्थागत गर्ने र एकद्वार प्रणालीको माध्यमबाट प्रकाशन कार्यहरू व्यवस्थ गर्ने ।
- विभिन्न वस्तुगत विवरण तथा नक्साहरू Municipality Profile, तयार गर्ने र त्यसलाई आवश्यकता अनुसार प्रशोधन र अद्यावधिक गर्दै जाने ।
- भौगोलिक सूचना प्रणालीलाई व्यवस्थित योजनाको प्राथमिकरणमा यसको उपयोग गर्दै दिगो विकासको लागि सहयोग गर्ने ।
- विभिन्न निकायहरूबाट भएका प्रकाशनहरू, विकास, सम्बन्धी अध्ययन प्रतिवेदनहरू, अनुसन्धानहरू, अडिट रिपोर्टहरू कार्य प्रगती विवरणहरूको संकलन, नगरपालिकाबाट प्रकाशित सुचना र तथ्यांकहरू तथा नगरको विविध विषयमा जानकारी दिने ।
- सामागीरहरू संकलन गरी बाचनालयको व्यवस्था गरी सूचना प्रवाहलाई शक्ति एवं व्यवस्थित तुल्याउने ।

- नगरपालिकाबाट गरिने प्रकाशनहरूको निम्नि सूचना संकलन, प्रशोधन, लेख रचना, बुलेटिन, वस्तुगत विवरण र समाचारमुलक सामाग्रहरुको सम्पादन गरी प्रकाशन कार्यको नेतृत्व लिने ।
- कार्यालयको आन्तरिक तथा वाह्य सूचना प्रवाहलाई छिटो छरितो र भरपर्दो तुल्याउन आवश्यक कार्यहरू गर्ने ।
- नगरपालिकाको कार्यसम्पादन स्थिती झल्कीने गरी सूचना र विवरणहरू नियमित रूपमा संकलन तथा प्रकाशनको व्यवस्था मिलाउने ।
- नगरपालिकाअन्तर्गत सूचना र तथ्यांकहरू क्षेत्रगत निकाय तथा माग गर्ने व्यक्ति र संस्थाहरूलाई सञ्चालनको व्यवस्था रूपमा उपलब्ध गराउने
- जिल्ला विकास समितिको प्रगति विवरण कम्प्युटरमा प्रविष्ट गरी राखे र आवश्यकता अनुसार प्रयोग गर्ने व्यवस्था मिलाउने । नागरिक वडापत्र ( Citizen Charter) तयार गर्ने र नगरपालिकाको मुख्य मुख्य कामहरू बारेको सूचना वोर्ड तयार गरी राखे व्यवस्था मिलाउने र नगरपालिकाको संचार प्रविधिको विकासमा प्रवद्धन गर्दै Emali, Internet, webpage Hosting, Fax, Telephone Intercom System, Photocopy, OHP आदीको व्यवस्थापन तथा सुदृढिकरण गर्दै लैजानको लागि व्यवस्था मिलाउने ।
- सूचना प्रवाह गर्ने माध्यमहरूमा ब्रश्वर, होनिंग बोर्ड, सूचनापाठीमा सूचनाको व्यवस्था, विभिन्न पत्रपत्रिकामा नगरपालिकाको गतिविधि प्रदान गर्ने, स्थानिय रेडियो कार्यक्रमको संचालन जस्ताकार्यहरूबाट जनतालाई सूसुचित गर्ने अवसर प्रदान गर्ने ।
- कार्यालय प्रमुखले तोकिएका अन्य कार्यहरू गर्ने ।

### **राजस्व उपशाखा**

- राजस्वको वार्षिक अनुमान गर्ने र सोको प्रतिवेदन आर्थिक प्रशासन शाखामा पेश गर्ने ।
- ऐन नियमानुसार राजस्व सम्बन्धि अभिलेख अद्यावधिक रूपमा राख्ने ।
- समायमा नै राजस्व संकलन गर्ने गराउने ।
- राजस्व सम्बन्धि रसिद वितरण एवं नियन्त्रण गर्ने ।
- धरौटी सम्बन्धि रसिद वितरण एवं नियन्त्रण गर्ने ।
- प्राप्त भएको दैनिक आम्दानी बुझ्ने तथा रेकर्ड राख्ने ।
- नियमानुसार धरौटी फिर्ता, मिनाहाको सिफारिस गर्ने ।
- बांकी बक्यौता कर असुल गर्ने र समयमा नै बांकी बक्यौता असुल गर्न पत्राचार गर्ने ।
- निर्णय भए अनुसार दण्ड जरिवाना शुल्क दस्तुर असुल गर्ने ।
- कर असुली प्रक्रियालाई प्रभावकारी बनाउन शाखागत समन्वय कायम गर्ने ।
- नियम अनुसार उठाउनुपर्ने कर तथा शुल्क आदीमा चुहावट हुन नदिन नियन्त्रणको लागि प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ।
- कर तथा असुली सम्बन्धमा नितिगत समस्याहरू भए आफ्नो राय सहित निर्णयार्थ स्थानिय विकास अधिकारी समक्ष पेश गर्ने ।
- ऐनमा व्यवस्था भए अनुसारको करहरू उठाउने र सोको रेकर्ड दुरुस्त राख्ने ।
- अन्य दैनिक आम्दानीका रेकर्ड खाताहरू, रजिष्टरहरू, अद्यावधिक राख्ने ।
- जिन्सीबाट प्राप्त नगरी रसिद नियन्त्रण खातामा चढाउने ।
- मासिक आम्दानीको विवरण तयार गरी लेखा उपशाखामा पठाउने ।
- प्रमुख प्रशासकिय अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

## लेखा शाखा

- नगरपालिकाको बैठक सम्बन्धि जानकारी एजेण्डा सहित समयमै लिखित रूपमा सदस्यहरूलाई पठाउने ।
- प्रमुख प्रशासकिय अधिकृत) को आदेश अनुसार नगरपालिका, नगर परिषद् तथा विभिन्न विषयगत समिति एवं अन्य समितिहरूको बैठकको माइन्यूटिंग गर्ने वा निर्णय उतार गर्ने र कार्यान्वयनको लागि पेश गर्ने ।
- विभिन्न बैठकका निर्णय पुस्तिकाहरू सुरक्षित राख्ने ।
- बैठकका निर्णयहरू नेपाल सरकार तथा सम्बन्धित निकायहरू, नगरपालिकाका सदस्यहरू, शाखाहरू तथा अन्य सम्बन्धित निकाय र व्यक्तिहरूलाई समयमा उवलव्ध गराउने ।
- जिन्सी शाखाबाट प्राप्त विलहरू जंच गरी भौचर उठाई चेक बनाउने कार्य योजना शाखा तथा प्राविधिकहरूबाट प्राप्त निर्माण सम्बन्धि विल एम.वि. जांच गरी भौचर उठाई चेक तयार गर्ने
- कार्य र भौचरहरू सम्बन्धित फामहरूमा पोष्टिंग गर्ने कार्यहरू ।
- आयोजना सम्बन्धि निकासा, पेशकी आदीको कार्य उपभोक्ता समितिबाट खर्च गरिएको रकमको विल, भर्पाई बुझ्ने, जांच्ने, नियम बमोजिम कारवाही चलाउने कार्य, जिविसको बैठकबाट भएका अर्थ सम्बन्धि निर्णयहरूको कार्यान्वयन सम्बन्धि कार्यहरू ।
- भत्ता, पारिश्रमिक तथा कर्मचारीहरूको मासिक तलब सम्बन्धि कार्य, चौमाशिक निकास मागगर्ने र नियमानुसार खर्च गर्ने र सोको मास्केवारी तयार गरी नियमित रूपमा सम्बन्धित निकायमा पठाउने कार्य साथै पुरानो पेशकी बांकी रहेको असुल उपर था फछ्यौट सम्बन्धिकार्य ।
- स्थानिय स्वायत्त शासन ऐन २०५५ को दफा १८९ को उपदफा १ (घ) (५) बमोजिम (घ) श्रेणीको ठेकदारको इजाजत दिने, खोरेज गर्ने र नविकरण गर्ने कार्यमा सहयोग ।
- लेखापरिक्षणबाट प्राप्त हुन आएका बेरुजुहरू नियमित गर्ने असुलउपर गर्नु पर्ने भए असुलउपर गरी बेरुजु फछ्यौट गर्न गराउन आवश्यक कारवाही सम्बन्धि कार्य, नियमित रूपमा आन्तरिक लेखा परिक्षण गराउने । आन्तरिक लेखापरीक्षणबाट प्राप्त बेरुजु फछ्यौट गर्न आवश्यक
- कारवाही उठाउने तथा अन्तिम लेखापरिक्षणको लागि कागजात तयार गर्ने र बेरुजु सम्परिक्षणगराउने कार्य ।
- एक आर्थिक वर्षको अन्त पछि अर्को आर्थिक वर्षको लागि पेशकी, बैंक मौज्दात, कर्मचारीसंचयकोष, उपचार खर्च, धरौटी आदीको जिम्मेवारी सार्ने ।
- कर्यकारी अधिकृतको निर्देशनमा रहि अन्य कार्यहरू गर्ने ।
- टेलिफोत, विद्युत, पानी महशुल समयमा बुभामउने व्यवस्था गर्ने ।

## जिन्सी शाखा

- प्रत्येक शाखा तथा इकाईबाट स्विकृती बाट माग फारम अनुसार माग भई आएको जिन्सी सामान मौज्दातमा भए उपलब्ध गराउने नभए आवश्यक प्रक्रिया पुर्याई बजारबाट खरिद गरी उपलब्ध गराउने ।
- खर्च भई जाने जिन्सी सामान र खर्च भई नजाने जिन्सी सामानको बेगला बेगलै रजिष्टर खडागर्ने प्रमुख प्रशासकिय अधिकृतबाट प्रमाणित गराउने ।
- कार्यालयको चल अचल सम्पत्तिको संरक्षण, सम्बद्धन, सुरक्षा र प्रयोग सम्बन्धी आवश्यकव्यवस्था मिलाउने ।
- कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामानहरूको खरिद, दाखिला र प्रयोग सम्बन्धी व्यवस्थामिलाउने ।
- कार्यालयमा रहेका र खरिद हस्तान्तरणबाटे आवश्यक प्रक्रिया पुरा गरी गराई उपलब्ध गराउने ।
- नगरपालिकाको कार्यालयबाट विभिन्न योजना तथा कार्यक्रमको लागि खरिद हुने तथा वस्तुगतसहायता अन्तर्गत प्राप्त हुने निर्माण सामाग्रीहरू (जस्तापाता, स्टिल पार्ट्स, तारजाली, सिमेन्ट, छड, खानेपानीका धारा, पाइप र फिटिंगका सामान, ह्युमपाइप, विजुलीको पोल आदी)

- नियमानुसार खरिद दाखिला र हस्तान्तरण गरी लगत अद्यावधिक गर्ने ।
- विकास निर्माण कार्यका लिए आवश्यक पर्ने विष्फोटक पदार्थको खरिद, दाखिला तथा प्राविधिक सिफारिस अनुसार सम्बन्धित योजनामा उपलब्ध गराउन आवश्यक लेखापढी गरी आम्दानी खर्चको लगत अद्यावधिक गर्ने ।
- जिन्सी निरिक्षण बाट लिलाम विक्री गर्ने उपयुक्त ठहर्याई एका जिन्सी सामानहरूको छुट्टै लगत तयार गर तो किएको कार्यविधि पुरा गरी लिलाम विक्री गर्ने गराउने ।
- लिलाम विक्री हुन नसकी मिन्हा तर्फ कारबाही चलाउन पर्ने स्थितीमा रहेका तथा मिन्हा दिनउपयुक्त हुने भनी ठहर्याई एका जिन्सी मालसामानहरूको परिमाण, मुल्य, अवस्था र आधारकारण खोली आवश्यक प्रक्रिया पुरा गरी सिफायिरस साथ मिन्हाको निर्मित पेश गर्ने ।
- लिलाम विक्री, हस्तान्तरण र मिन्हा भई गएका मालसामानहरूको लगत कट्टा गरी विवरण अद्यावधिक गर्ने ।
- राष्ट्रिय पर्व, उत्सव, महोत्सव आदीमा कार्यालयको तर्फबाट गर्नु पर्ने आवश्यक व्यवस्थापकियकार्यहरू गर्ने ।
- कर्मचारीहरू रमाना भई जांदा जिन्सी मालसामानहरूको बरबुझारथ गर्ने गराउने ।
- स्वामित्व र हकभोगमा रहेको जग्गा जमिन भित्रको काठ, दाउरा, घांस खर आदीको नियमानुसार विक्री वितरणका व्यवस्था गर्ने ।
- खरिद गरी वा वस्तुगत सहायता वा कुनै पनि प्रकारबाट आएका मालसामान प्राप्त भएकामितिले तिन दिन भित्र आम्दानी बाध्ने ।
- प्रमुख प्रशासकिय अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

### **नक्शा शाखा**

- नगरपालिका क्षेत्र भित्र निर्माण भएका संरचनाहरूबाटे आवश्यक जानकारी लिने ।
- नगरपालिका क्षेत्र भित्र निर्माण भएका संरचनाहरूको नक्सापास गरीदिने ।
- विना नक्सापास गरी निर्माण भएका संरचनाहरूलाई नक्सापास गर्नको लागी ताकेता पत्र लेखे ।
- नक्सा नामसारी, प्रतिलिपि तथा नविकरण गरीदिने ।
- प्रमुख प्रशासकिय अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

### **सहयोगी कक्ष**

- कार्यालय आउनेव्यक्तिहरूलाई कुन शाखा, उपशाखा, इकाई तथा पदाधिकारीसंग सम्बन्धित कामछ सोधी बुझी सम्बन्धित ठाउंमा जान सहयोग गर्ने ।
- कार्यालयसंग सम्बन्धित कामको विषयमा जानकारी लिन चाहने व्यक्तिहरूलाई आफुले जानेबुझे सम्मको जानकारी दिने र निजले चाहे अनुसारको विस्तृत जानकारीको निर्मित सम्बन्धित स्थानका पठाउने ।
- बृद्ध अशक्त, अपांग, बालबालिका, महिला आदिलाई निजहरूको काम र चाहेको सेवा सुविधा बारेजानकारी लिई उनीहरूको कामलाई अग्राधिकार दिन सम्बन्धित शाखा, उपशाखामा पुर्याई सहयोग गर्ने ।
- कार्यालयमा आउने व्यक्तिहरूसंग शिष्टता र नम्रतापुर्वक मित्रवत व्यवहार गरी उसको समस्यासुन्ने, मागेको सामान्य जानकारी दिने र निजको काम र समस्या अनुसार सम्बन्धित ठाउंमापठाउने ।
- कार्यालयमा आउने व्यक्तिहरूलाई उनिहरूको सम्बन्धित कममा केही समय पर्खाउनु परेमा
- प्रतिक्षालयमा बस्न लगाउने र कामसंग सम्बन्धित पदाधिकारी तथा कर्मचारी आएपछि वाफुर्सद भएपछि जानकारी गराई काम पुरा गनू सहयोग गर्ने ।
- कार्यालयमा आउने व्यक्ति व्यवहार चालचलन संकास्पद लागेमा तत्काल प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराउने ।
- कार्यालय प्रमुखले तोके बमोजिम अन्य कार्यहरू गर्ने ।

### ३.३ नगर कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण

कार्यालय प्रमुख		
पद/तह	नाम थर	सम्पर्क नं.
प्रमुख प्रशासकीय अधिकृत	ओमकार प्रसाद न्यौपाने	९८५२०६८१११
प्रशासन शाखा		
पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृतस्तर साताँ	दिपक प्रकाश तिम्सिना	९८४२९७४०४२
कम्प्यूटर अपरेटर पाचौं	संजोक राय	९८०४३८९८८०
सहायक पाँचौं	मनोज दाहाल	९८४२२५०४५६
सहायक पाँचौं	कल्पनाथ ठाकुर	९८०७०६२२०९
दक्ष इलेक्ट्रिसयन	नविन कुमार यादव	९८०४३३४९९४
का.स.	विरेन्द्र नारायण मण्डल	९८४२२२६७९९
का.स.	चन्दन कुमार मण्डल	९८०७३०७६४९
का.स.	सिता देवी मण्डल	९८२४३६३८९२
का.स.	दुर्गा देवी न्यौपाने	९८४२४४४७५६०
का.स.	देव कुमार चौधरी	९८४२०६७६१३
का.स.	धर्मेन्द्र कुमार मण्डल	९८०४३५०२८०
माली	राधा प्याकुरेल	९८१०४२७३१५
भान्से	समिरा कोइराला	९८१२३३२३००
राजस्व शाखा		
पद/तह	नाम थर	सम्पर्क नं.
सहायक पाचौं	रोजिना कुवर्ङ	९८४०९८९८७८
जिन्सी शाखा		
पद/तह	नाम थर	सम्पर्क नं.
सहायक चौथो	सुधिर चौधरी	९८२५३३९८४२
आर्थिक प्रशासन शाखा		
पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृत साताँ	रुपा सुनुवार	९८६२२७९९०२
लेखापाल पाँचौं	विवेक तिमसिना	९८४२४६७४४३
स.ले.पा चौथो	हेम गुरुङ	९८४३६९६४२०
का.स.	गणेश महतो	९८२५३२८०९९
आ.ले.प. शाखा		

पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृतस्तर छैठौं	प्रकाश रेग्मी	९८४१८६३२३६

#### सहकारी शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
सहायक पाँचौं	निता निरौला	९८६२७५१४९६

#### शिक्षा शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृतस्तर सातौं	रविन्द्र कुमार पण्डित	९८४२२४१८४९
प्रा.स	सुनिल कुमार साह	९८४२०३१७७८
प्रा.स.पाँचौं	निकास निरौला	९८४२२०५६९७

#### महिला बालबालिका शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
म.वि.नी सहायक पाँचौं	राधिका गौतम	९८४२१२५६३०
म.वि.नी सहायक चौथो	अम्बिका खतिवडा	९८४२५७४६८६

#### स्वास्थ्य शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
जन.स्वा.अ.	ब्रजेश कुमार मेहता	९८५२६७३७०४
सि.अ.हे.व छैठौं	भुपेन्द्र प्रसाद मण्डल	९८१५३७११८
अ.न.मी चौथो	अनु कुमारी मण्डल	९८०४०७४७०४
हे.अ.	एलिस पौडेल	९८६२७६६७९३
का.स	गोविन्दा मण्डल	९८१४३५८८०

#### सूचना प्रविधि शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
सूचना प्रविधि अधिकृत	संजय गुप्ता रौनियार	९८०२७७७६०८

#### रोजगार सेवा केन्द्र शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
रोजगार संयोजक	विनिता वादे	९८४३२५१४९९
प्रा.स. (प्र.रो.का)	खेममणि गुरुङ	९८१४३४६६४८
रोजगार सहायक	सुमन खडका	९८१३०६३१५८

#### योजना शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृतस्तर छैठौं	कृष्ण प्रसाद भट्टराई	९८०२७७७६०६
प्रा.स.	जय प्रकाश मण्डल	९८४२२०४८९२
स.क.अ.	जय प्रकाश घिमिरे	९८०७०६४९८९

#### न्यायिक समिति शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
सहायक चौथो	पशुपति लाल दास	९८०२७७७६०३

#### लघु उद्यम विकास शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
उद्यम विकास सहजकर्ता	सलिना बास्के	९८१२३९५५४०
उद्यम विकास सहयोगी	दुर्गा देवी न्यौपाने	९८४२०८९०२२

#### खेलकुद शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
सहायक चौथो	दिवाकर राजवंशी	९८४२९२६८३८

#### प्राविधिक शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
इंजिनियर	संदिप झा	९८०४७६८०५७
इंजिनियर छैठौं	विशाल शर्मा	९८६१७३०७२१
इंजिनियर छैठौं	सुरज मण्डल	९८२४३११८००
सब इंजिनियर पाँचौं	दिव्या दत्त	९८४२४३४४८८
सब इंजिनियर पाँचौं	ज्योति प्रकाश चौधरी	९८६२८३९२४३
सब इंजिनियर पाँचौं	नविन विक्रम साह	९८०४३०२५०९
सब इंजिनियर पाँचौं	विशाल दहाल	९८११३११११०२
अ.सब ओभरसियर	नरेश गच्छदार	९८१५३०४८९२
अ.सब ओभरसियर	गणेश शर्मा	९८४९८३५४४०
प्रा.स.चौथो	निरन्जन दास	९८०७३८१०६५
का.स.	अजित मण्डल	९८४२५५४२६९

#### व्यक्तिगत घटना दर्ता/सामाजिक सुरक्षा शाखा

पद/तह	नाम थर	सम्पर्क नं.

एम.आइ.एस. अपरेटर	विजेन्द्र कुमार मण्डल	९८४२०७४८८३
एम.आइ.एस. अपरेटर	दिव्या शर्मा	९८२७०३२७४४
फिल्ड सहायक	प्रियंका मण्डल	९८६२२०८०३५

### पशुपंक्षी सेवा शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
प.स्वा.प्रा. पाँचौ	दिपक खतिवडा	९८४२६४६००८
ना.प.स्वा.प्रा चौथो	ज्योती वास्कोटा	९८४२५५४९९९
ना.प.स्वा.प्रा चौथो	खेमराज कार्की	९८५२०२९२३१
ना.प.स्वा.प्रा चौथो	जितेन्द्र मण्डल	९८६३०९५२८५
का.स.	मातृका प्रसाद घिमिरे	९८४२०५९०४९

### कृषि शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
कृषि अधिकृत	मधु साह	९८२९३२७५७२
ना.प्रा.स चौथो	विरेन्द्र कुमार मण्डल	९८४२२९९३३८
ना.प्रा.स चौथो	सचिदानन्द सिंह	९८१०५७७७३३
का.स.	कल्पना खत्री घिमिरे	९८४२२७६५६९

### विद्युत

पद/तह	नाम थर	सम्पर्क नं.
ईलेक्ट्रिसियन	दयानन्द पनेरु	९८१६३२९५९४
ईलेक्ट्रिसियन	विनोद माझी	९८४२४४७५६०
ईलेक्ट्रिसियन	अशोक सापकोटा	९८२९३१७४०३
ईलेक्ट्रिसियन	राकेश कुमार राजवंशी	

### सवारी चालक

पद/तह	नाम थर	सम्पर्क नं.
हे.स.चा.	दिपक कुमार राजवंशी	९८११३१८४०७
हे.स.चा.	संजय राजवंशी	९८०७३५५०७३
हे.स.चा.	ओम प्रकाश कार्की	९८०४०२९१२५
हे.स.चा.	राज कुमार ताजपुरीया	९८१५३३८६२२

### नगर प्रहरी

पद/तह	नाम थर	सम्पर्क नं.
न.प्र.स.नी	पदम बहादुर थापा	९८४२२४९२४१
न.प्र.ह.	चमक बहादुर कार्की	९८१४३८००२२
न.प्र.ज	प्रमोद कुमार पासवान	९८४२०७७२३१
न.प्र.ज	ज्योती घिमिरे	९८२७३४७३९५
न.प्र.ज	प्रियंका साह	९८६२२१३१००
न.प्र.ज	सुनिता पौडेली	९८०८५०२०७२
न.प्र.ज	जय प्रसाद भट्टराई	९८४२२४५६६६

### ३.४ वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण

वडा नं. १		
पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	विरेन्द्र दास चौधरी	९८६७९८६८१७
स.क.अ.	अरविन्द कुमार राजवंशी	९८००९३९८२८
का.स.	शंकर लाल खवास	९८११३६७४२४
वडा नं. २		
पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	परमेश्वर सोरेन	९८००९७६३२१
स.क.अ.	दिपेश अधिकारी	९८६०५०४०८४
का.स.	शान्ति चौधरी	९८११०३०६३६
वडा नं. ३		
पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	वुवराज भट्टराई	९८४२१७४८९०
स.क.अ.	सिता भट्टराई	९८४२१८२२२२
का.स.	गणेश कुमार राजवंशी	९८१४३७०७७५
वडा नं. ४		
पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	भागिरथ राजवंशी	९८०४०५३७०९
स.क.अ.	प्रफुल चन्द्र मण्डल	९८४२३७८३०२
का.स.	निरन्जन कुमार सिंह	९८१६३५२१५२

### वडा नं. ५

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	सत्य नारायण मण्डल	९८४२२४९९६२
स.क.अ.	राकेश कुमार केवरत	९८४२५५२७२७
का.स.	प्रेम कुमार शर्मा	९८१९३६७८९९
का.स.	सन्तोष कुमार मण्डल	९८१९३४८५१९

### वडा नं. ६

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	निरन्जन प्रसाद दास	९८०७३८१०६५
स.क.अ.	प्रविन कुमार साह	९८१७३७३३२५

### वडा नं. ७

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	शर्मिला कुमारी ठाकुर	९८१९३५७९९९
स.क.अ.	विपिका सत्याल	९८४०४९५१४७
का.स.	सोनि कुमारी साह	९८१५३४८८७५१
का.स.	रविन कुमार मण्डल	९८०६६८७७५०

### वडा नं. ८

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	कल्पना दाहाल	९८४२२४५०७१
का.स.	धिरज कुमार ताजपुरिया	९८१९३६९६५३
स.क.अ.	दिपक गुप्ता रौनियार	९८०५३८९३४०

### वडा नं. ९

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	मनोज दाहाल	९८४२२५०४५६
स.क.अ.	राम शोभा दास चौधरी	९८०४०९६९६५
का.स.	दिपक मरिक	९८०४०३८२२७

### ३.५ स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण

#### १) रंगेली नगरपालिका स्वास्थ्य शाखा

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	ब्रजेश कुमार मेहता	ज.स्वा.अ	१	१	०
२	भुपेन्द्र प्रसाद मण्डल	सि.अ.हे.व.	१	१	०
३	पुरनमल साह	सि.अ.हे.व.	रंगेली अस्पताल	काज	
४	अनु कुमारी मण्डल	अ.न.मी	आमगाछि स्वा चौ	काज	
५	गोविन्द कुमार मण्डल	का.स.	करार	१	०

#### २) बबिया बिर्ता स्वास्थ्य चौकी

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	मात्रीका उप्रेती	ज.स्वा.नी	१	१	०
२	अमित कुमार मिश्र	हे.अ	१	१	०
३	कुमारी देवी बराल	सि.अ.न.मी	१	१	०
४	चन्द्रकला नुनिया	सि.अ.न.मी	१	१	०
५	शुशिला दाहाल	अ.न.मी	१	१	०
६	राम शरण बुढाथोकी	सि.अ.हे.व.	१	१	०
७	रमेश राजवंशी	का.स.	करार	१	०

#### ३) रंजनी स्वास्थ्य चौकी

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	राजेन्द्र राजवंशी	ज.स्वा.नी	१	१	०
२	एलिस पौडेल	ज.स्वा.नी	१	१	०
३	सविना मैनाली	सि.अ.न.मी	१	१	०
४	कमला कापले	सि.अ.न.मी	१	१	०
५	बन्दना राजवंशी	अ.न.मी	१	१	०
६	हरी नन्दन साह	अ.हे.व.	१	१	०
७	टिका दत्त घिमिरे	सि.अ.हे.व.	१	१	०
८	पार्वता खड्का	अ.न.मी(करार)	करार	१	०
९	सरोज उराउ	का.स.	करार	१	०

#### ४) आमगाछि स्वास्थ्य चौकी

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	समरलाल यादव	सि.अ.हे.व.	१	१	०
२	शेखर राजवंशी	ज.स्वानी	१	१	०
३	मुकेश कुमार मण्डल	सि.अ.हे.व.	१	१	०
४	अहिल्या कुमारी दास	सि.अ.न.मी	१	१	०
५	मिरा देवी केवरत	सि.अ.न.मी	१	१	०
६	अनु कुमारी मण्डल	अ.न.मी	१	१	०
७	राधा मण्डल	का.स.	१	१	०

#### ५) शहरी स्वास्थ्य केन्द्र(करार)

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	विशु कुमार मण्डल	अ.हे.व.	१	१	करार
२	रंजित कुमार मण्डल	अ.हे.व.	१	१	करार
३	सुजाता राजवंशी	अ.न.मी	१	१	करार
४	सुरज सरदार	का.स.	करार		करार

#### ६) आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.२

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	हरी नारायण साह	अ.हे.व.	१	१	करार
२	स्मृति दाहाल	अ.न.मी.	१	१	करार
३	पन्च खवास	का.स.	करार		करार

#### ७) आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.४

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	मुरली कुमार मण्डल	अ.हे.व.	१	१	करार
२	गुन्जा कुमारी साह	अ.न.मी.	१	१	करार
४	खगेन्द्र मण्डल	का.स.	करार		करार

#### ८) आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.६

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	साधना राजवंशी	अ.हे.व.	१	१	करार
२	अर्चना कुमारी दास	अ.न.मी.	१	१	करार
३	अमर कुमार मण्डल	का.स.	करार		करार

#### ९) आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.८

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	विनोद वास्की	अ.हे.व.	१	१	करार
२	अमृत सरदार	का.स.	करार		करार

## १०)आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.९

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	दिपक कुमार मण्डल	अ.हे.व.	१	१	करार
२	रेणु कुमारी ताजपुरीया	अ.न.मी.	१	१	करार
३	राजेन्द्र रिजाल	का.स.	करार		करार

रंगेली नगरपालिकाको कर्मचारी दरवन्दी र कार्यरत कर्मचारीको विवरण

क्र.सं.	पद	तह	सेवा	समूह	स्वीकृत दरवन्दी	कार्यरत संख्या	फरक	कैफियत
	नगरपालिका कार्यालय तर्फ							
१	प्रमुख प्रशासकीय अधिकृत	रा.प.द्वि.	प्रशासन	सा.प्र.	१	१	०	
२	अधिकृत	९/१०	शिक्षा	शि.प्र.	१	०	१	
३	सि.डि.ई.	९/१०	इन्जि.	सिभिल	१	०	१	
४	पशु विकास अधिकृत	८/९	कृषि	भेटेरिनरी	१	०	१	
५	अधिकृत	७/८	प्रशासन	सा.प्र.	१	०	१	
६	लेखा अधिकृत	७/८	प्रशासन	लेखा	१	०	१	
७	अधिकृत	७/८	शिक्षा	शि.प्र.	१	१	०	
८	जनस्वास्थ्य अधिकृत	७/८	स्वास्थ्य	ज.स्वा.	१	१	०	
९	इन्जिनियर	७/८	इन्जिनियरिङ	सिभिल	२	०	२	
१०	आलेप अधिकृत	७/९	प्रशासन	लेखा	१	०	१	
११	कृषि विकास अधिकृत	७/८	कृषि	कृषि प्रसार	१	०	१	
१२	अधिकृत	६	प्रशासन	सा.प्र.	३	३	०	
१३	प.हे.न.	५/६	स्वास्थ्य	क.न.	१	०	१	
१४	हेल्थ असिस्टेन्ट	५/६	स्वास्थ्य	हे.इ.	१	२	(१)	सि.अ.हे.व २ जना कार्यरत
१५	सहायक	५	प्रशासन	सा.प्र.	९	६	३	वडाको दरवंदी ४ सहित
१६	लेखा सहायक	५	प्रशासन	लेखा	१	१	०	
१७	प्रा.स	५	शिक्षा	शि.प्र.	१	१	०	
१८	सव इन्जिनियर	५	इन्जिनियरिङ	सिभिल	६	४	२	वडाको दरवंदी ४ सहित

क्र.सं.	पद	तह	सेवा	समूह	स्वीकृत दरवंदी	कार्यरत संख्या	फरक	कैफियत
१९	महिला विकास निरिक्षक	५	विविध		१	१	०	
२०	प्राविधिक सहायक	५	कृषि	कृषि प्रसार	२	०	२	
२१	पशु स्वास्थ्य प्राविधिक	५	कृषि	भेट	१	१	०	
२२	पशु सेवा प्राविधिक	५	कृषि	लापोडेर्डे	१	०	१	
२३	कम्प्युटर अपरेटर	५	विविध		१	१	०	
२४	अमिन	४	इन्जिनियरिङ	सर्भे	१	०	१	
२५	सहायक	४	प्रशासन	सा.प्र.	८	६	२	वडाको दरवंदी ५ सहित
२६	असिष्टेण्ट सब इन्जिनियर	४	इन्जिनियरिङ		५	४	१	वडाको दरवंदी ५ जना
२७	स.ले.पा.	४	प्रशासन	लेखा	१	१	०	
२८	सहायक महिला विकास निरिक्षक	४	विविध		१	१	०	
२९	नायव प्राविधिक सहायक	४	कृषि	कृषि प्रसार	१	२	(१	
३०	प्राविधिक सहायक	५	कृषि	मत्स्य	१	०	१	
३१	नायव पशु स्वास्थ्य प्राविधिक	४	कृषि	भेट	१	५	(४	
३२	नायव पशु सेवा प्राविधिक	४	कृषि	लापोडेर्डे	१	०	१	
	कार्यालय तर्फ जम्मा दरवन्दी				६०	४२	१८	
३३	इन्जिनियर	६	इन्जिनियरिङ	सिभिल	०	३	(३	
३४	आ.ले.प अधिकृत	६	प्रशासन	लेखा	०	१	(१	सातौ तहको दरवन्दी रहेको
३५	सूचना प्रविधि अधिकृत	६	विविध	तथ्यांक	०	१	(१	
३६	सहायक कम्प्युटर अपरेटर	४	विविध	तथ्यांक	०	१०	(१०	
३७	अ.न.मी.	४	स्वास्थ्य	क.न.	०	१	(१	

क्र.सं.	पद	तह	सेवा	समूह	स्वीकृत दरवंदी	कार्यरत संख्या	फरक	कैफियत
३९	दक्ष इलेक्ट्रिसियन	४	इन्जिनियरिंग		०	१	(१	
४०	न.प्र.स.नी.	४	प्रशासन		०	१	(१	
४१	सहायक	३	प्रशासन		०	२	(२	
४२	सवारी चालक (भारी)				०	१	(१	
४३	सवारी चालक (हल्का)				०	४	(४	
४४	नगरप्रहरी हवलदार				०	१	(१	
४५	नगरप्रहरी जवान				०	५	(५	
४६	इलेक्ट्रिसियन				०	४	(४	
४७	कार्यालय सहयोगी				०	२२	(२२	
४८	माली				०	२	(२	
४९	भान्से				०	१	(१	
५०	परिचर				०	१	(१	
	कार्यालय तर्फ दरवंदी वाहेक कार्यरत				०	६१	(६१	
	स्वास्थ्य केन्द्रहरु तर्फ							
१	अधिकृत (जनस्वास्थ्य निरीक्षक / सि.अ.हे.व.)	६	स्वास्थ्य	हे.इ.	३	५	(२	
२	अधिकृत (सि.अ.न.मी निरीक्षक)	६	स्वास्थ्य	क.न.	३	६	(३	
३	सहायक (हेल्थ असिष्टेन्ट / सि.अ.हे.व)	५	स्वास्थ्य	हे.इ.	६	५	१	
४	सहायक (अ.हे.व)	४	स्वास्थ्य	हे.इ.	३	१	२	
५	सहायक (अ.न.मी)	४	स्वास्थ्य	क.न.	३	५	(२	
	स्वास्थ्य केन्द्रहरु तर्फ जम्मा दरवन्दी				१८	२२	(४	
६	स्टाफ नर्स	५	स्वास्थ्य	नर्सिंग	०	१	(१	
७	अ.हे.व.	४	स्वास्थ्य		०	७	(७	

क्र.सं.	पद	तह	सेवा	समूह	स्वीकृत दरवांदी	कार्यरत संख्या	फरक	कैफियत
८	अ.न.मी.	४	स्वास्थ्य		०	६	(६	
९	कार्यालय सहयोगी				०	९	(९	
	स्वास्थ्य केन्द्रहरु तर्फ दरवांदी वाहेक कार्यरत				०	२३	(२३	
	कुल जम्मा				७८	१४८	(७०	

### नगरपालिकाबाट प्रदान गरिने सेवा

- संस्था नवीकरण सिफारिस
- प्रकोप पिडीतलाई राहतका
- लागि सिफारिस
- साना घरेलु उद्योग तथा व्यापार
- व्यवसाय दर्ता
- साना घरेलु उद्योग व्यापार
- व्यवसाय सिफासिस
- फर्म/संघ/संस्था/कम्पनी सूचिकृत
- घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता
- घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण
- एफ एम रेडियो संचालन अनुमति
- अपाङ्गता परिचय पत्र वितरण
- अपाङ्गता परिचय पत्रको प्रतिलिपि
- जेष्ठ नागरिक परिचय पत्र प्राप्ति
- उजुरी दर्ता
- प्रतिउत्तर दर्ता
- सांघ सिमाना नापी रेखांकन
- सहकारी संस्था दर्ता
- सम्पत्तीकर कर/भूमि कर असुली/सिफारिस
- घर जग्गा बहाल कर असुली
- व्यवसाय कर असुली
- अन्य सेवा तथा सिफारिस दस्तुर असुली
- घर नक्सा पास
- घर नक्सा नामसारी
- नक्सा संसोधन
- नक्सा म्याद थप
- उद्योग तर्फ घर नक्सा पास
- कक्षा ८ को प्रमाण पत्रको प्रतिलिपि
- विद्यालयखोल्न अनुमति
- विद्यालयको कक्षा थपको अनुमति
- छात्रबृतिका लागि
- सिफारिस
- रोक्का भएको सामाजिक सुरक्षा भत्ता निकासा

- सक्कल प्रमाणपत्र प्रमाणिकरण(जन्मदर्ता मृत्युदर्ता,विवाह दर्ता,सम्बन्धविच्छेद,बसाईराई, वैवाहिक अवस्था, नाता प्रमाणित प्रमाणिकरण)
- सामाजिक सुरक्षा भत्ता ठाउँसारी सिफारिस
- कृषि समूह दर्ता
- अनुदानको वित्र वितरण
- समुह नविकरण
- कृषि मिटर जडान सिफारिस
- मृत पशु विमा दावी सिफारिस
- पशु/कृषि फर्म दर्ता सिफारिस
- पशु औषधि पसल खोल्न
- कार्यक्रम संभौता
- योजना संभौता
- योजनाको किस्ता/रनिङ बील माग
- योजनाको अन्तिम किस्ता माग
- क्लिनिक, पोलिक्लिनिक, औषधि पसल थोक र खद्रा लाई संचालन/सिफारिस /दर्ता/नवीकरण/अनुमति
- विपन्न वर्गलाई औषधि उपचारमा सहुलियत सिफारिस
- विमा रकम दावी सिफारिस
- कुप्ट रोग लागेका विपन्न नागरिक
- लाई औषधि उपचार सिफारिस
- क्यान्सर,डायलाईसिस,मृगौला,प्रत्यारोपन लाई औषधी उपचार सिफारिस
- स्वास्थ्य विमा कार्यक्रम
- रोजगार शाखामा वेरोजगार व्यक्तिको सूची दर्ता
- रोजगार प्राप्त व्यक्तिको नाममा बैक खाता खोल्न सिफारिस

### रंगेली नगरपालिका अन्तर्गत शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

शाखा	जिम्मेवार अधिकारी	सम्पर्क नम्बर
प्रशासन शाखा	दिपक प्रकाश तिम्सिना	९८४२१७४०४२
राजस्व शाखा	प्रकाश रेमी	९८०८३३४५३४
जिन्सी शाखा	रिषभ न्यौपाने	९८५२०२५००२
आर्थिक प्रशासन शाखा	रुपा सुनुवार	९८६२२७९९०२
आ.ले.प. शाखा	प्रकाश रेमी	९८०८३३४५३४
सहकारी शाखा	निता निरौला	९८६२७५१४९६
शिक्षा शाखा	रविन्द्र कुमार पाण्डित	९८४२२११८४९
महिला बालबालिका शाखा	राधिका गौतम	९८४२१२५६३०
स्वास्थ्य शाखा	ब्रजेश कुमार मेहता	९८५२६७३७०४
सूचना प्रविधि शाखा	संजय गुप्ता रोनियार	९८०२७७६५०८
रोजगार सेवा केन्द्र शाखा	विनिता वादे	९८४३२५१४९१
योजना शाखा	कृष्ण प्रसाद भट्टराई	९८०२७७७६०६
न्यायिक समिति शाखा	पशुपति लाल दास	९८०२७७७६०३
लघु उद्यम विकास शाखा	सलिना वास्के	९८१२३१५५४०
खेलकूद शाखा	दिवाकर राजवंशी	९८४२१२६८२८
प्राविधिक शाखा	संदिप झा	९८०४७६८०५७
घर नक्सा शाखा	विशाल शर्मा	९८६१७३०७२१
सामाजिक सुरक्षा शाखा	रिषभ न्यौपाने	९८५२०२५००२
पशुपक्षी सेवा शाखा	दिपक खतिवडा	९८४२६४६००८
कृषि शाखा	विरेन्द्र कुमार मण्डल	९८४२२९९३२८
विद्युत	दयानन्द पनेरु	९८१६३२९५९४

## सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि

सि नं	सेवा सुविधाको बाब्ता	सेवा सुविधा प्राप्त गर्ने आवास्यक कामज प्रमाण	जिल्लेवार शाखा/अधिकारी	लाभे दस्तुर	लाभे समय	नुवासो सुने अधिकारी
१	संस्था नवीकरण सिफारिस	१ निवेदन पत्र २. चालु आ.व. का लागि नवीकरण गरिएका व्यवसाय दर्ता र इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि ३ अधिल्लो आ.व. को कर चुक्ता प्रमाणको प्रतिलिपि ४ राजस्व तथा अन्य कदम्स्तर तिरेको रसिदको प्रतिलिपि ५ बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि ६ सम्बन्धित वडाको सिफारिस	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख
२	प्रकोप पिडीतलाई राहतका लाभ सिफारिस	१ निवेदन २ नेपाली नागरिकताको प्रतिलिपि ३ वडा कार्यालयको स्थलगत सञ्जिमन मुचुल्का र सिफारिस ४ आवास्यक अनुसार नजिकाको प्रहरीको स्थलगत सञ्जिमन मुचुल्का	प्रशासन शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख
३	साना घरेलु उद्योग तथा व्यापार व्यवसाय दर्ता	१ निवेदन पत्र २ व्यवसायको विस्तृत विवरण ३ राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि ४ बहालमा भए सम्झौता पत्रको प्रतिलिपि ५ स्थलगत सञ्जिमन मुचुल्का ६ ३ प्रति पासपोर्ट साइजको फोटो र सम्बन्धित वडाको सिफारिस	राजश्व शाखा/वडा कार्यालय	सभाको निर्णय अनुसार	बढीमा ७ दिन भित्र	प्र.प्र.आ/नग र-प्रमुख
४	साना घरेलु उद्योग व्यापार व्यवसाय सिफारिस	१ निवेदन पत्र २ चालु सार्व सम्मकालागि नवीकरण गरिएको व्यवसाय दर्ता गरेको सक्कल प्रमाणपत्र ३ राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि ४ गत आ.व. सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ५ बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तरेको रसिदको प्रतिलिपि ६ सम्बन्धित वडा कार्यालयको सिफारिस	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन बुझ्नु पर्ने भएमा बढीमा ३ दिनभित्र	प्र.प्र.आ/नग र-प्रमुख
५	फर्म/संघ/संस्था/कम्पनी सूचीकृत	१ निवेदन पत्र २ चालु आ.व. सम्मकोलागि नवीकरण गरेको उद्योग व्यवसाय दर्ता र इजाजत दर्ता प्रमाण पत्र प्रमाणपत्रको प्रतिलिपि ३ यान वा स्थायी लेख दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ अधिल्लो आ.व. सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ५ राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख
६	घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता	१ निवेदन २ नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ चालु आ.व. सम्मकोलागि नवीकरण गरेको ५ लाख सम्म चालु पुँजी भएको उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ सुल्तानियाङ्गी उपरापणहरु अन्मानो स्वामित्वमा रहेको प्रमाण पत्रहरु र वीमा गरेको कागजहरु • ट्रिप्पर वा ट्रायाक्टर १६४लमिक्चर मेसिन १ थान • लेवल मेसिन १ थानवाटर पस्प ३ थान • भाइक्वर ३ थान ६ उल्लिखित सामाहरू दर्ता भएको मिलिए २ वर्ष सम्म विक्री गर्न नपाइने र १५ वर्ष भन्दा पुरानो मात्र नहुने ७ उल्लिखित मेसिनरी सामानहरू चालु अवस्थामा रहेको भन्ने कमित्तमा स्नातक तहको शैक्षिक योग्यता भई नेपाल ईन्जिनियरिङ यसासियतसँको सदृश्यता प्राप्त सेकानिकल ईन्जिनियरको प्रमाणित पत्र ८ उद्योग/फर्ममा काम गर्ने निम्न अनुसारको जनसत्ति हुनपर्ने ९ मान्यता प्राप्त शिक्षण संस्थावट सिभिल ईन्जिनियरिङ विषयमा कमित्तमा प्रमाण पत्र तह उत्तीर्ण १ जना प्राविधिक कम्चारी १० कुनैपनि विषयमा कमित्तमा प्रमाण पत्र तह उत्तीर्ण १ जना प्रशासनिक कम्चारी ११ वाणिज्य/अर्थव्यापार विषयमा कमित्तमा प्रमाण पत्र तह उत्तीर्ण १ जना लेखा कम्चारी	राजश्व शाखा	सभाको निर्णय अनुसार	सबै प्रक्रिया पुगेमा १ महिना भित्र	प्र.प्र.आ/नग र-प्रमुख
७	घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण	१ निवेदन २ चालु आ.व. सम्मकोलागि नवीकरण गरिएको उद्योग व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३ दर्ता प्रमाण पत्रको सक्कल ४ सूल्तानियाङ्गी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ५ गत आ.व. सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ६ फर्ममे गरेको अधिल्लो वर्गको कारोबारको विवरण	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन,	प्र.प्र.आ/नग र-प्रमुख
८	एफ एम रेडियो सञ्चालन अनुसारी	१ निवेदन पत्र २ चालु आ.व. सम्मकोलागि नवीकरण गरेको रेडियो दर्ता प्रमाणपत्रको प्रतिलिपि ३ सुल्तानियाङ्गी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ गत आ.व. सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ५ राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि ६ सम्बन्धित वडा कार्यालयको सिफारिस	राजश्व शाखा	सभाको निर्णय अनुसार	बढीमा ७ दिनभित्र	प्र.प्र.आ/नग र-प्रमुख
९	अपाङ्गता परिचय पत्र वितरण	१ निवेदन २ जन्मदर्ता वा नागरिकताको प्रतिलिपि ३ पासपोर्ट साइजको फोटो २ प्रति ४ अपाङ्गता भएका व्यक्तिको पुरे शरीर देखिने फोटो १ प्रति ५ सम्बन्धित वडा कार्यालयको सिफारिस ६ विषय विशेषज्ञ विकित्सकको सिफारिस	महिला तथा बालबालिका शाखा	सभाको निर्णय अनुसार	कार्यालयमा विद्यमित मासिक ४ गते वा शिवि/बरेते दिन प्रमाण तपेमा वा बुझ्नुपेमा ७ दिनभित्र	प्र.प्र.आ/नग र उप-प्रमुख
१०	अपाङ्गता परिचय पत्रको प्रतिलिपि	१ निवेदन २ जन्मदर्ता वा नागरिकताको प्रतिलिपि ३ पासपोर्ट साइजको फोटो २ प्रति ४ सम्बन्धित वडा कार्यालयको सिफारिस ५ प्रमाण पत्र हराएको अवस्थामा बाहेक पहिला प्राप्त गरेको प्रमाण पत्रको सक्कल प्रति	महिला तथा बालबालिका शाखा	सभाको निर्णय अनुसार	सोही दिन, बुझ्नु पर्ना बढीमा ३ दिनभित्र वा मासिक ४ गते	प्र.प्र.आ/नग र-प्रमुख
११	जेठ नागरिक परिचय पत्र प्राप्ति	१ निवेदन २ नागरिकताको प्रतिलिपि ३ पासपोर्ट साइजको फोटो २ प्रति	बडा अध्यक्ष वडाका कम्चारी	सभाको निर्णय अनुसार	सोही दिन, बुझ्नु	प्र.प्र.आ/नग र-प्रमुख
१२	उजुरी दर्ता	१ कावल बमोजिम हकदावी पेशेको व्याप्ति निवेदन पेश गर्ने २ नागरिकताको प्रतिलिपि ३ दावी गरेको विषयको प्रमाण कागजहरु । ४ अचल सम्पत्ती जग्ना जमिनको भए • प्रमाण पुँजाको प्रतिलिपि ●सक्कल नवसा	व्यायीक समिति	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र उप-प्रमुख
१३	प्रतिउत्तर दर्ता	१ नागरिकताको प्रतिलिपि २ प्रतिउत्तरसम्म दावी खण्डनका प्रमाण कागजहरु	व्यायीक समिति	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख

१४	सांघ सिमाना नापी रेखांकन	१ निवेदन ३ जग्मा धनि प्रमाण पुरांको प्रतिलिपि ४ जग्माको सबकल नक्सा	२ नागरिकताको प्रतिलिपि ८ जग्माको सबकल नक्सा	नापी शाखा	सभाको निर्णय अनुसार	१५ दिन	प्र.प्र.अ/नग र-प्रमुख
१५	सहकारी संस्था दर्ता	१ आवेदन -९ थान र दसकोटि कटक संलग्नरु २ विविध २ थान, ३ प्रथम प्रारम्भिक भेला र दोश्रो प्रारम्भिक भेलाको विरायको प्रतिलिपि- १-१ थान, ४ सबै सदस्यसे सही गरेको स्वदोषाण पत्र -१ थान ५ कस्तीमा ३० जना प्रस्तावक सदस्यको विवरण फारम-१ ६ नागरिकताको प्रतिलिपहरु ७ कार्ययोग्याना-९ सम्भाव्यता अध्यन प्रतिलिपी-१ अधिकार पत्र-१ ८ शेषर र प्रवेश शुल्क दुम्भेको भरपाई-१ ९ वचत तथा त्र्याको कारोबार गर्ने संस्थाको वचत तथा छान कार्यविधि १ १० सहकारी अभिभाविकरण सम्बन्धी कार्यक्रमको प्रमाण-१ ११ समूह भए सो को ले.प. -१ १२ कर राजस्व तिरेको रसिद १३ सम्बन्धित वडाको सिफारिस	१ आवेदन -९ थान र दसकोटि कटक संलग्नरु २ विविध २ थान, ३ प्रथम प्रारम्भिक भेला र दोश्रो प्रारम्भिक भेलाको विरायको प्रतिलिपि- १-१ थान, ४ सबै सदस्यसे सही गरेको स्वदोषाण पत्र -१ थान ५ कस्तीमा ३० जना प्रस्तावक सदस्यको विवरण फारम-१ ६ नागरिकताको प्रतिलिपहरु ७ कार्ययोग्याना-९ सम्भाव्यता अध्यन प्रतिलिपी-१ अधिकार पत्र-१ ८ शेषर र प्रवेश शुल्क दुम्भेको भरपाई-१ ९ वचत तथा त्र्याको कारोबार गर्ने संस्थाको वचत तथा छान कार्यविधि १ १० सहकारी अभिभाविकरण सम्बन्धी कार्यक्रमको प्रमाण-१ ११ समूह भए सो को ले.प. -१ १२ कर राजस्व तिरेको रसिद १३ सम्बन्धित वडाको सिफारिस	सहकारी शाखा	सभाको निर्णय अनुसार	प्रक्रिया मिलेमा ३० दिन भित्र दिन सकिने	प्र.प्र.अ/नग र-प्रमुख
१६	सम्पत्तीकर कर/भुमि कर असुली/सिफारिस	१ निवेदन २ जग्मा धनि प्रमाण प्रमाण पर्जा प्रतिलिपि, ३ उद्योग व्यावसाय दर्ता प्रमाण पत्र प्रतिलिपि, ४ पद्धिल्लो पटको मालापौत्र घर जग्मा वा सम्पत्ती भूमिकर तिरेको रसिद ५ घरको नक्साको फोटो कपी	राजस्व शाखा/वडा कार्यालय	सभाको निर्णय अनुसार	सोही दिन, बर्चौता भएमा २/३ दिन लाग्ने	प्र.प्र.अ/नग र-प्रमुख	
१७	घर जग्मा वहाल कर असुली	१ निवेदन २ सम्पत्ती धनी र बहालमा बढको विचको सम्भैता पत्रको प्रतिलिपि ३ नागरिकता प्रतिलिपि	राजस्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख	
१८	व्यवसाय कर असुली	१ निवेदन २ उद्योग/व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि ३ वाधिक कारोबार को विवरण ४ कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि	राजस्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख	
१९	अन्य सेवा तथा सिफारिस दस्तुर असली	१ निवेदन २ आवश्यक शिफारिस र प्रमाणित प्रतिलिपि	राजस्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख	
२०	घर नक्सा पास	१ निवेदन २ जग्मा धनी प्रमाण पुरांको प्रामाणित प्रतिलिपि १ प्रति ३ चालु आ.व. को सम्पत्ती करर भूमिकर तिरेको रसिद १ प्रति ४ नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ५ किता नम्बर स्पष्ट देखिने नापी नक्साको प्रमाणित सबकल ६ पास भरिने नक्साको फोटोकपी वा ब्लैग्लिट (डिजाइनरको दस्तखत छाप सहित ) ३ प्रति ७ डिजाइनरको नविकरण सहितको इजाजत पत्रको सरोकारवालावाट प्रमाणित प्रतिलिपि १ प्रति ८ पासपोर्ट साइजको फोटो ४ प्रति ९ मन्जुरी लिई बनाउने भएमा मन्जुरी लिए व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ धान १० मन्जुरी दिएको वडा कार्यालयको रोहरवरमा सानात सहितको मन्जुरीनामा सबकल १ प्रति ११ मन्जुरी लिए व्यक्तिको नागरिकताको प्रतिलिपि १ धान १२ वारिस भएमा वारिसको नागरिकताको प्रतिलिपि १ धान १३ स्टक्चर डिजाइन नक्सा ३ प्रति १४ घर नक्सा किताव १५ सम्बन्धित वडाको चार किलो सिफारिस	घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	२५ दिन	प्र.प्र.अ/नग र-प्रमुख	
२१	घर नक्सा नामसारी	१ नामसारीको लालिन निवेदन १ प्रति २ घरनक्सा सम्पन्न प्रमाणपत्र सबकल १ प्रति ३ नामसारी हँडे घरको नक्सा सबकल १ प्रति ४ राजिनामा पारित लिखत १ प्रति ५ जग्मा धनि प्रमाणपत्रको प्रतिलिपि १ प्रति ६ नापी नक्सा सबकल १ प्रति ७ चालु आ.व. सम्पत्ती गा.पा. लाई बुझाउन पर्ने सम्पूर्ण कर बुझाएको प्रमाण ८ घर नक्सा किताव	घर नक्सा फॉर्ट र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	७ दिन	प्र.प्र.अ/नग र-प्रमुख	
२२	नक्सा संसोधन	१ निवेदन २ जग्मा धनि प्रमाण पुरांको प्रतिलिपि ३ चालु आ.व. सम्पत्ती भालापौर भूमिकर तिरेको रसिद ४ नागरिकता प्रमाण पत्रको प्रतिलिपि ५ नापी नक्साको प्रतिलिपि ६ नक्सा र निर्माण इजाजत पत्रको प्रतिलिपि ७ संशोधित नक्सा ३ धान ८ घर नक्सा किताव १	प्र. प्र.अ. घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	बढीमा ७ दिन	प्र.प्र.अ/नग र-प्रमुख	
२३	नक्सा स्थाद थप	१ निवेदन २ जग्मा धनी प्रमाण पुरांको प्रतिलिपि ३ चालु आ.व. सम्पत्ती भालापौर भूमिकर तिरेको रसिद ४ नागरिकता प्रमाण पत्रको प्रतिलिपि ५ नापी नक्साको प्रतिलिपि ६ नक्सा र निर्माण इजाजत पत्रको प्रतिलिपि ७ घर नक्सा किताव १	घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख	
२४	उद्योग तरफ घर नक्सा पास	१ उद्योग दर्ता प्रमाण पत्र १ प्रति २ पान/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि १ प्रति ३ कर चुक्ता गरेको प्रमाणको प्रतिलिपि १ प्रति ४ नापी नक्सा सबकल १ प्रति ५ घर नक्सा ३ प्रति ६ जग्मा धनी प्रमाण पुरांको प्रतिलिपि १ प्रति ७ घर नक्सा किताव ८ घर नक्सा किताव ९ चालु आ.व. सम्पत्ती भालापौर भूमिकर, सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि	घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	२५ दिन, आवश्यक छात्रविवर भए पर्ने भएमा छात्रविविलको लागि थप समय लाग्ने	प्र.प्र.अ/नग र-प्रमुख	
२५	कक्षा ८ को प्रमाण पत्रको प्रतिलिपि	१ निवेदन २ जन्म दर्ताको प्रतिलिपि ३ विद्यालयको सिफारिस	शिक्षा शाखा	सभाको निर्णय अनुसार	२ दिन	प्र.प्र.अ/नग र-प्रमुख	
२६	विद्यालयबोल अनुमति	१ शिक्षा विद्यालयको जो अनुसूचि १ बमोजिमको ढाँचामा निवेदन दिने २ व्यवस्थापन समितिको नियन्यको प्रतिलिपि ३ धरौटीरकम जग्मा गरेको भौचर ४ सम्बन्धित वडा कार्यालयको सिफारिस	शिक्षा शाखा	सभाको निर्णय अनुसार	शैक्षिक सत्र सुर हुनु भन्दा अगाडि	प्र.प्र.अ/नग र-प्रमुख	
२७	विद्यालयको कक्षा थपको अनुमति	१ विद्यालयको पत्र २ व्यवस्थापन समितिको नियन्य ३ धरौटीरकम जग्मा गरेको भौचर ४ सम्बन्धित वडा कार्यालयको सिफारिस	शिक्षा शाखा	सभाको निर्णय अनुसार	शैक्षिक सत्र सुर हुनु भन्दा अगाडि	प्र.प्र.अ/नग र-प्रमुख	
२८	छात्रवृत्तिका लागि सिफारिस	१ निवेदन २ जन्म दर्ता / नागरिकताको प्रतिलिपि ३ सम्बन्धित विद्यालयमा अध्ययन गरिरहेको प्रमाण	शिक्षा शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख	
२९	रोका भएको सामाजिक सुरक्षा भत्ता निकासा	१ निवेदक २ वडा कार्यालयको सिफारिस, ३ मृतक संघ नाता प्रमाणित प्रमाण पत्रको भालापौर सम्पत्तिकर, सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि (निवेदक र मृतक दुवैको)	सामाजिक सुरक्षा तथा पञ्चक्रमण	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख	

			शाखा			
३०	सक्कल प्रमाणपत्र प्रमाणिकरण( जन्मदर्ता मृत्युदर्ता, विवाह दर्ता, सचिवालयक्रमदेव बसाईराई, वैवाहिक अवस्था, नाता प्रमाणित प्रमाणिकरण)	१. व्यवहीरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन २. जन्मदर्ता मृत्युदर्ता, विवाह दर्ता, सम्बन्धितदेव, बसाईराई हरको सक्कल तथा प्रतिलिपि ३. नाता खुलेने बा भिडने लिखत प्रमाणपत्रको प्रतिलिपि ४. नाता कायाम हुने व्यक्तिहरूको नामरिकता प्रमाणपत्रको प्रतिलिपि ५. बसाईराई गरि आएको भए, बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि ६. २०३४साल अगाडिका घटनादर्ताको हकमा घटना दर्ता प्रमानणितको सिफारिस	वडा कार्यालय/ सा माजिक सुरक्षा तथा पञ्चिकरण शाखा	सभाको निर्णय अनुसार	सोही दिन प्र.अ.नग र- प्रमुख/वडा अध्यक्ष	
३१	सामाजिक सुरक्षा भत्ता ठाउँसारी सिफारिस	१ निवेदन २ लगत कहा सहित वडाको सिफारिस, ३ बसाईराई र नामरिकता प्रमाणपत्रको प्रतिलिपि ४ वडा कार्यालयको सिफारिस,	सामाजिक सुरक्षा तथा पञ्चिकरण शाखा	सभाको निर्णय अनुसार	प्र.प्र.अ./नग र-प्रमुख	
३२	कृषि समूह दर्ता	१ निवेदन २ समूह गठन गरेको माइक्रोटको फोटो कपि ३ समुदायको विधान ४ समुदायको सदस्यको नामरिकता प्रमाण पत्रको प्रतिलिपि ५ समुदायको नामकरण गरिएको छाप ६ निवेदन ७ वडा कार्यालयको सिफारिस ८ समूहमा ३४ जना सदस्य भएको हुन पर्नेछ ।	कृषि शाखा	सभाको निर्णय अनुसार	सोही दिन, सज्जिमिनको हकमा बढीमा ३ दिनभित्र	प्र.प्र.अ./नग र-प्रमुख
३३	अनुदानको वित्त वितरण	१ निवेदन २ सम्बन्धित वडा कार्यालयको सिफारिस ३ लालपुर्जाको फोटोकपी ४ जग्मा लिजमा लिएको भए सम्झौता पत्र	कृषि/पशु शाखा	सभाको निर्णय अनुसार	चरिद भएको ७ दिन भित्र	प्र.प्र.अ./नग र-प्रमुख
३४	समूह नविकरण	१ निवेदन २ समूहको निर्णय ३ समूह दर्ता प्रमाण पत्र ४ सम्बन्धित वडा कार्यालयको सिफारिस	कृषि/पशु शाखा	सभाको निर्णय अनुसार	सोही बुझनु पर्ने भएमा बढी ३ दिन दिन	प्र.प्र.अ./नग र-प्रमुख
३५	कृषि मिटर जडान सिफारिस	१ कषकाको निवेदन २ वडा कार्यालयको सिफारिस ३ नामरिकता प्रमाण पत्रको प्रतिलिपि ४ जग्माधारी प्रमाण पुर्जाको प्रतिलिपि	कृषि शाखा	सभाको निर्णय अनुसार	सोही बुझनु पर्ने भएमा बढी ३ दिन दिन	प्र.प्र.अ./नग र-प्रमुख
३६	सूत पशु विमा दावी सिफारिस	१ कषकाको निवेदन २ सम्बन्धीत वडाको सिफारीस ३ विमाको कागज ४ सर्जिवल भुद्वल्का / नामरिकता सिफारिस ५ प्राविधिकको प्रतिवेदन विवरण ६ द्याग नम्बर प्रस्ट देखिने पशुको फोटो	पशु शाखा	सभाको निर्णय अनुसार	सोही बुझनु पर्ने भएमा बढी ३ दिन दिन	प्र.प्र.अ./नग र-प्रमुख
३७	पशु/कृषि फर्म दर्ता सिफारिस	१ कृषकको निवेदन २ जमिनको लालपुर्जा प्रतिलिपि वडाको सिफारीस ३ ३ प्रति फोटो ४ नामरिकताको प्रतिलिपि ५. सधियारको मञ्जुरीरामा (सधियार सर्जिनिम मुद्वल्का)	पशु/कृषि सेवा शाखा	सभाको निर्णय अनुसार	सोही दिन, सज्जिमिनको हकमा बढीमा ३ दिनभित्र	प्र.प्र.अ./नग र-प्रमुख
३८	पशु औषधि पसल खोल्ल	१ निवेदन २ औषधी व्यवस्थापन विभागबाट औषधी पसल खोल्कालागि लिएको ईंजाजत पत्रको प्रतिलिपि ३ नामरिकताको प्रतिलिपि ४ प्रतिलिपि १ ५ वडाको सिफारिस ६ ३ प्रति फोटो	पशु शाखा	सभाको निर्णय अनुसार	सोही दिन, सज्जिमिनको हकमा बढीमा ३ दिनभित्र	प्र.प्र.अ./नग र-प्रमुख
३९	कार्यक्रम सम्झौता	१ निवेदन पत्र २ नगरपालिकाबाट जारी गरिएको नम्स अनुसारको कार्यक्रम प्रस्ताव ३ चालु आ.व. दर्ता सम्झौतालागि नविकरण गरिएको उद्योग, व्यवसाय, सस्था दर्ता प्रमाण पत्र तथा ईंजाजत दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ मृत्यु अभिविद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ५ कर चुक्ता प्रमाणाङ्को प्रतिलिपि ६ फर्मले गरेको अधिकृत वर्षको कारोबारको विवरण ७ चा लु आ.व. का लागि बन्दरपालिकामा फर्म सुविकृत गरिएको प्रमाण पत्रको प्रतिलिपि ८ नगरपालिका संस्थाको नाममा प्रस्ताव माग गरिएको पत्रको प्रतिलिपि	प्रशासन शाखा	सभाको निर्णय अनुसार	प्रक्रिया मिलेको भए सोही दिन,	प्र.प्र.अ./नग र-प्रमुख
४०	योजना सम्झौता	१ निवेदन २ योजना सुरु गर्नु पर्न खिचिएको फोटो ३ वडा कार्यालयको रोपेवरमा सरोकारवालाहरूको भेलावाट उपभोक्ता समिति र अनुग्रहन समिति गठन गरेको माइक्रोटको फोटोकपि ४ योजना सम्झौताका लागि वडा कार्यालयको सिफारिस ५ उपभोक्ता समितिको छाप ६ प्राविधिक कर्मचारीरावाट तरावर पारिएको स्वीकृत लागत अनुमान (स्टिमेट) ७ उपभोक्ता समितिका प्राविधिकारी सर्वको नामरिकताको प्रतिलिपि र सम्पर्क नम्बर ८ बैंक खाता खो ले उपभा तत्त्व समितिको निर्णयको प्रतिलिपि ९ कार्य सपाइदान जमानत (ठेगानाको)	योजना शाखा	सभाको निर्णय अनुसार	सोही दिन, केही बुझनु परेमा ३ दिन	प्र.प्र.अ./नग र-प्रमुख
४१	योजनाको किस्ता/रनिङ बील माग	१ निवेदन २ सम्झौता र कार्यदेशको प्रतिलिपि ३ खर्च अनुमान गराई रकम माग गर्ने उपभोक्ता समितिको निर्णय प्रतिलिपि ४ लागत स्टिमेट, प्राविधिक मूल्यांकन, नापी, कार्य सम्पन्न प्रतिवेदन ५ वियामानुसार लागत मूल्य अभिविद्धी कर (छ) दिल भयाहाह ६ योजना सुरु गर्नु पर्न खिचिएको फोटो, काम भईरहेको फोटो र सम्पन्न पश्चात सोही स्थावाट खिचिएको फोटो ७ सभोत्ता र कार्यदेशमा ताकिएको नितिमा कार्य सम्पन्न गर्न तसकेको खण्डमा उक्त कार्य गर्ने मूल्य थप गरेको स्वीकृत पत्र ८ उत्तराधिक परिदृष्टा माइक्रोटको फोटोकपि ९ खर्च अनुमान गराई रकम माग गर्ने उपभोक्ता समितिको निर्णय प्रतिलिपि १० अनुग्रहन समितिको प्रतिवेदन ११ अनुग्रहन (अनुसंची (५)) १२ लालु भद्दा बढीको योजना भएमा योजना स्थल देखिने गरी होडिङ वोडको फोटो	योजना शाखा आर्थिक प्रशासन शाखा	सभाको निर्णय अनुसार	सोही दिन, केही बुझनु परेमा ३ दिन भित्र	प्र.प्र.अ./नग र-प्रमुख
४२	योजनाको अन्तिम किस्ता माग	१ रकम मागको निवेदन २ स्वीकृत लागत अनुमान (स्टिमेट), सम्झौता र कार्यदेशको प्रतिलिपि ३ स्वीकृत प्राविधिक मूल्यांकन, नापी, कार्य सम्पन्न प्रतिवेदन ४ वियामानुसार लागत मूल्य अभिविद्धी कर (छ) दिल भयाहाह ५ योजना सुरु गर्नु पर्न खिचिएको फोटो, काम भईरहेको फोटो र सम्पन्न पश्चात सोही स्थावाट खिचिएको फोटो ६ सभोत्ता र कार्यदेशमा ताकिएको नितिमा कार्य सम्पन्न गर्न तसकेको खण्डमा उक्त कार्य गर्ने मूल्य थप गरेको स्वीकृत पत्र ७ उत्तराधिक परिदृष्टा माइक्रोटको फोटोकपि ८ खर्च अनुमान गराई रकम माग गर्ने उपभोक्ता समितिको निर्णय प्रतिलिपि ९० अनुग्रहन समितिको प्रतिवेदन ९१ अनुग्रहन (अनुसंची (५)) ९२ लालु भद्दा बढीको योजना भएमा योजना स्थल देखिने गरी होडिङ वोडको फोटो	योजना शाखा आर्थिक प्रशासन शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ./नग र-प्रमुख
४३	विलायिक, पोलिक्लिनिक, औषध धि पसल थोक र खदा लाई	१ निवेदन पत्र सम्बन्धित विकारबाट दर्ता गरिएको व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि ३ मृत्युअभिविद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ सचावन स्वीकृत प्रमाण पत्र प्रतिलिपि ५ गत आ.व. सम्झौतो कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	१५ दिन भित्र	प्र.प्र.अ./नग र-प्रमुख

	संचालन/सिफारिस /दर्ता/बीकरण/ अनुमति	६ राजस्व तथा अन्य कर दस्तर तिरेको रसिदको प्रतिलिपि ६ बहालमा भए बहाल सम्भाता पत्रको प्रतिलिपि साइजको फोटो ८ सम्बन्धित वडा कार्यालयको सिफारिस	८ प्रति पासपोर्ट			
४४	विपल चंद्रलाई जौषधि उपचारमा संबन्धित सिफारिस	१ निवेदन २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ अस्पतालमा थेकजाँच गरेएको पूँजीको फोटोकपी ४ वडा कार्यालयको सिफारिस	नगर प्रमुख/उप- प्रमुख प्र.प्र.अ., स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ./नग र-प्रमुख
४५	विमा रकम दावी सिफारिस	१ निवेदन २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ अस्पतालमा थेकजाँच गरेएको पूँजीको फोटोकपी ४ वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	सोही दिन, आवश्यक केही बुझन पर्ने भएमा ३ दिन	प्र.प्र.अ./नग र-प्रमुख
४६	कृष्ण रोग लागेका विपल नागरिक लाई औषधि उपचार सिफारिस	१ निवेदन २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति ३ अस्पतालको विशेषज्ञ विक्रित्सक्तको सिफारिस ४ वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	बढीमा ३ दिन भित्र	प्र.प्र.अ./नग र-प्रमुख
४७	क्यान्सर, डायलाई सर, मृगीता, प्रस्तार पेन लाई औषधी उपचार सिफारिस	१. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. अनुसूची -१, चिकित्सकले प्रामाणित गरेको ४ अनुसूची -२ वडाले विवरण प्रामाणित गरेको ५. वडाले प्रामाणित गरेको विपलको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	बढीमा ३ दिन भित्र	प्र.प्र.अ./नग र-प्रमुख
४८	स्वास्थ्य विमा कार्यक्रम	१. तोकिएको ढाँचानी निवेदन २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. स्थानीय ठेगाना खुले कागजात (नागरिकतामा स्तायी ठेगाना हालको भन्दा फरक अन्यत्र भए) ४. अति अस्तका अपाइता कठमदहा कूर्छरोगी वा एच.आई.भी संक्रमित वा क्षयरोग ( मल्टीइरेसिटाइट ट्युबरक्लोसिस भए सो को प्रमाण खुले कागजात) ५. महिला स्वास्थ्यसेविका भए सो प्रमाण खुले कागजात) ६. ७० वर्षमाथि जेठ नागरिक भए सो को प्रमाण खुले कागजात) ७. निवेदकको फोटो-७	सम्बन्धित वडा कार्यालय	सभाको निर्णय अनुसार	बढीमा ७ दिन भित्र	प्र.प्र.अ./नग र- प्रमुख/वडा अध्यक्ष
४९	रोजगार शाखामा बेरोजगार व्यक्तिको सूची दर्ता	१ तोकिएको ढाँचानी निवेदन २ पासपोर्ट साइज फोटो १ प्रति ३ तोकिएको ढाँचामा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि	रोजगार सेवा शाखा	सभाको निर्णय अनुसार	सोही दिन बुझन पर्ने भएमा बढीमा ३ दिन	प्र.प्र.अ./नग र-प्रमुख
५०	रोजगार प्राप्त व्यक्तिको नामस्मा बैक खाता खोल सिफारिस	१ नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बेरोजगार सूची दर्ता प्रमाण पत्र ३ पासपोर्ट साइजको फोटो ४ प्रति	रोजगार सेवा शाखा	सभाको निर्णय अनुसार	सोही दिन,	प्र.प्र.अ./नग र-प्रमुख

### निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

- शाखासँग सम्बन्धित नियमिति कामहरु शाखा प्रमुखबाट निर्णय हुने ।
- विशेष निर्णय तथा कार्यालय प्रमुखबाट हुनु पर्ने भनि तोकीएको कामहरु कार्यालय प्रमुखबाट निर्णय हुने ।
- नीतिगत विषयका निर्णयहरु नगर कार्यपालिकाबाट र बजेट तथा ऐन सरहका कानुन सम्बन्धी विषय नगरसभाबाट हुने ।
- न्यायिक विषय: न्यायिक समितिबाट

### निर्णय उपर उजुरी सुन्ने अधिकारी

- प्रमुख प्रशासकीय अधिकृत मातहतबाट भएको निर्णयको नगर प्रमुख
- शाखा प्रमुखस्तरीयबाट भएका निर्णयको प्रमुख प्रशासकीय अधिकृत
- दैनिक सेवा प्रवाह तथा कर्मचारीको कार्य व्यवहार बारे गुनासो सुन्ने अधिकारी : प्रशासन शाखा प्रमुख श्री दिपक प्रकाश तिम्सिना ।

## सम्पादन गरेको कामको विवरण

### स्वास्थ्य शाखा

- नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दीगोपना सम्बन्धि कार्यक्रम
- Dengue रोकथाम सम्बन्धि जनवेतना मुलक कार्यक्रम
- स्वास्थ्य विमा सम्बन्धि अभियानिकरण कार्यक्रम
- कोभिड १९ को भ्याक्सिनको डिजिटाइजेशन तथा क्यू आर कोड प्रमाणिकरण
- स्वास्थ्य सूचना साथै आइ एम यू सुदृढीकरण कार्यक्रम
- पालिका स्तरमा स्वास्थ्य संस्थाहरुको मासिक बैठक, स्वास्थ्य कार्यक्रमहरुको डाटा भेरिफिकेशन एवं गुणस्तर सुधार साथै अर्धबार्षिक एवं बार्षिक समिक्षा
- मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती, रक्तसंचार, उत्प्रेरणा सेवा, न्यानो झोला र निशुल्क गर्भपतन कार्यक्रम
- पोषण कार्यक्रम
- आक्सिमिक अवस्थामा औसधि एवं ल्याब सामाग्री ढुवानी, रेकर्डिङ तथा रिपोर्टिङका लागि फर्म फरमेट छपाइ, ई-टि.बि रजिस्टरअध्यावधिक
- स्वास्थ्य संस्थाहरु बाट निशुल्क वितरणका लागी आइरन चक्री क्यालसियम तथा औषधीखरिद खर्च

### सामाजिक सुरक्षा तथा पञ्चीकरण शाखाको

- घटना दर्ता, सामाजिक सुरक्षा बारेको प्रचार प्रसार
- सामाजिक सुरक्षा परिचयपत्र नवीकरण
- सामाजिक सुरक्षा भत्ता वितरण
- घटना दर्ता (जन्म, विवाह, मृत्यु, बसाईसराई, सम्बन्ध विच्छेद)
- राष्ट्रिय परिचय पत्र वितरण तथा दर्ता

सि.न.	कार्यहरु	बजेट	कैफियत
१.	सामाजिक सुरक्षा भत्ता वितरण	रु. २४,९१,८८,०५०५	६२३० जना(चौथौकिस्ता सम्म)
२.	सामाजिक सुरक्षा लाभग्राहीहरुको लगातकट्टा		४१ जना
३.	व्यक्तिगत घटना दर्ता		३१२५

४.	सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी बैठक	रु.५३०००	रु.२९००० खर्च
५	विभिन्न सा.सु सिफारिस तथा कन्सुलर प्रमाणित		१५-कन्सुलर, सा.सु-८५, ईच्छाएको व्यक्ति-२६ जम्मा-१२६ वटा सिफारिस।

## रोजगार शाखा

- रंगेली.न.पाका ९ वटा वडाहरुमा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनहरुको रोजगार उपभोक्ता समिति संग योजना संझौता भएको ।
- ८६ जना लाभग्राहीहरूले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनहरुमा औषत ६२ दिन रोजगारीको पारिश्रमिक भुक्तानी प्राप्त गरेका
- प्रत्येक वडा कार्यालयहरुमा आ.ब. २०८१।८२ का लागि वेरोजगार आवेदन खुलाई वेरोजगार व्यक्तिको तथ्यांक संकलन गरिएको ।
- रंगेली नगरपालिकाका ९ वटा वडाहरुमा श्रमको सम्मान राष्ट्रको अभियान न्यूनतम रोजगार नागरिकको अधिकार विषयमा लाभग्राहीहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन गरिएको ।
- चैत्र महिनामा रंगेली न.पा. वाट संकलन गरिएका वेरोजगार आवेदन फारमहरु वेरोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरिएको ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमको स्थानीय निर्देशक समितिको बैठक तथा सामुदायिक आयोजनहरुको अनुगमनमा निरन्तरता रहेको ।
- वैदेशिक रोजगारीमा जानेहरुको श्रम नविकरण कार्य गरिएको ।

## सञ्चार तथा सूचना प्रविधि शाखा

- Street CCTV जडान १ ठाउँ र मर्मत २७ ठाउँ
- रंगेली अस्पतालमा ,
  - CCTV मर्मत
  - intranet networking,
  - Microtik Configuration,
  - Counter building Setup,
  - Pharmacy Software update,
  - Biometric attendance Setup
  - Lab Software Setup
  - QMS Maintenance
  - PABX added and Maintenance
- बैठक सम्बन्धि Group SMS
- बिवियावर्ती HealthPost मा Internet जडान तथा नयाँ Router Setup

- रंजनी HealthPost मा Networking
- रतन मा.वि मा CCTV को लगत तयारी
- Maintenence of Biometric Attendance Software of 12 school
- राजश्वको व्यक्तिगत आई.डि बाट हुने सम्पुर्ण कार्यमा प्राविधिक सहयोग
- Proactive Disclosure कार्तिक-मंसिर-पौष सम्मको प्रकाशन
- भूउपयोग वर्गीकरण सम्बन्धि अभिलेख व्यवस्थापन तथा डिजिटाईजेसन सम्बन्धि कार्य
- कार्यालयका Electronics तथा Electrical सामाग्रीहरु सञ्चालनमा सहयोग तथा सिप हस्तानतरण
- Mofaga Portal,Hello Sarkar ,TMPP,Cs grant,Lisa,Fra जस्ता Web Portal सञ्चालन गरि तीन तहको सरकारमा विच सूचना आदन प्रदान
- कार्यालयको Website,Social Media,Email, Gcloud सञ्चालन
- राजपत्र प्रकाशन
- पोषण सम्बन्धि Data Collection Software निर्माण
- नगरकार्यपालिकामा 18 Trunk Line Intercom/ PABX जडान
- Rmis को Software Tax Collection सम्बन्धि Backup तथा Data Migration को data entry
- प्रतिनिधि सभासद द्वारा रंगेली नगरपालिकाको विस्तृत विवरण माग बमोजिम प्रदान गरेको ।
- रंगेली नगरपालिका,काली मन्दिर र रंगेली अस्पतालमा जडान Water Machine Installation
- बाबुसाहेब टोलमा आगलागी पिडितहरु सम्बन्धि WHO को Risk impact Assement Form entry
- NTC Lease Line Setup for NIN

## शिक्षा शाखा

- नियमित प्र अ बैठक प्रत्येक महिनाको ५ गते
- रिक्त दरबन्दी पदपूर्ति
- तलव भत्ता निकासा
- दिवा खाजाको अनुदान निकासा
- नगर शिक्षा समितिको बैठक सम्पन्न

## घर नक्सा शाखा

अभिलेखीकरण: ४१७

निर्माण सम्पन्न २३

## कृषि शाखा

सि . नं	विवरण	सम्पादित काम
१	धानबाली प्रवर्द्धन कार्यक्रम	धानको दररेट संकलन गर्ने काम भई रहेको।
२	किसान सुचिकरण कार्यक्रम	सुचिकरण सहजकर्ताद्वारा तथ्याड लिने काम भईरहेको।

## राजश्व शाखा

आ.व २०८१ श्रावण-भाद्र-असोज सम्मको राजश्व विवरण

क्र.सं.	विवरण	कर / शुल्क	छुट	जरिवाना	जम्मा
1	भुमि तथा मालपोत कर - 11314	19,55,384.64	137.79	1,47,622.50	21,02,869.35
2	व्यवसाय कर - 14611	11,19,350.00	0	0	11,19,350.00
3	अन्य कर - 11691	37,940.00	0	0	37,940.00
4	अन्य दस्तुर - 14249	3,05,740.00	0	0	3,05,740.00
5	अन्य विक्रिबाट प्राप्त रकम - 14213	16,000.00	0	0	16,000.00
6	अन्य राजस्व - 14529	6,65,288.29	0	0	6,65,288.29
7	अन्य सेवा शुल्क - 14219	10,100.00	0	0	10,100.00
8	घर। जग्गा बहाल कर - 11321	2,95,838.20	0	0	2,95,838.20
9	नक्सा पास दस्तुर - 14242	4,30,336.99	0	0	4,30,336.99
10	नया व्यवसाय दर्ता - 11613	40,500.00	0	0	40,500.00

11	नयाँ व्यवसाय रेजिस्ट्रेशन दस्तुर - 14253	22,000.00	0	0	22,000.00
12	न्यायिक दस्तुर - 14221	2,250.00	0	0	2,250.00
13	नाता प्रमाणित सिफारिस - 14245	1,64,500.00	0	0	1,64,500.00
14	प्रशासनिक दण्ड जरिवाना र जफत - 14312	21,954.08	0	0	21,954.08
15	परीक्षा शुल्क - 14224	87,200.00	0	0	87,200.00
16	भुमि तथा मालपोत कर - 11314	2,178.22	0	0	2,178.22
17	व्यक्तिगत घटना दर्ता दस्तुर - 14244	2,39,700.00	0	0	2,39,700.00
18	व्यावसाय रजिस्ट्रेशन दस्तुर - 11613	1,000.00	0	0	1,000.00
19	सम्पत्ति कर - 11313	4,08,037.63	0	0	4,08,037.63
20	सरकारी सम्पत्तीको बहालबाट प्राप्त आय - 14151	4,90,018.00	0	0	4,90,018.00
21	सिफारिस दस्तुर - 14243	15,01,819.31	0	0	15,01,819.31
जम्मा		78,17,135.36	137.79	1,47,622.50	79,64,620.07

## योजना शाखा

### ठेकका सम्बन्धी विवरण

सि.नं.	योजनाको विवरण	योजनाको अवस्था
१	रंगेली न.पा.को लागि चैन स्काभेटर तथा लोवेड भाडामा लिने कार्य ।	कार्य संचालनमा रहेको
२	रंगेली न.पा.को लागि ट्याक्टर तथा व्याकहोइ भाडामा लिने कार्य ।	कार्य संचालनमा रहेको
३	रंगेली न.पा.को लागि ग्रामेल सप्लाई गर्ने कार्य ।	समझौताको भएको
४	रंगेली न.पा.को लागि पानी टंकी सहित सडक रोलिङ ग्रेडिङ गर्ने कार्य ।	समझौताको भएको
५	रंगेली न.पा.को वडा नं. ७ स्थित निर्माणाधिन कोल्ड स्टोर भवनमा वाउण्डी वाल, माटोको काम, नाला निर्माण तथा पेभिड लगाउने कार्य ।	कार्य संचालनमा रहेको
६	रंगेली न.पा.का विभिन्न वडाका विभिन्न सडक हरुमा प्लम कंकूट , ड्रेन टिक ड्रेन, स्लाब कल्भर्ट निर्माण कार्य ।	कार्य संचालनमा रहेको
७	रंगेली न.पा.को लागि औषधी आपूर्ति गर्ने कार्य	कार्य संचालनमा रहेको
८	चालु आ.व. ०८०/८१ मा यस न.पा.को सार्वजनिक सूचना प्रकाशन गर्ने कार्य अन्तर्गत राष्ट्रियस्तरको “क” वर्गको पत्रिकामा सूचना प्रकाशन गर्ने कार्य ।	कार्य संचालनमा रहेको
९	चालु आ.व. ०८०/८१ मा यस न.पा.को सार्वजनिक सूचना प्रकाशन गर्ने कार्य अन्तर्गत प्रदेशस्तरको “क” वर्गको पत्रिकामा सूचना प्रकाशन गर्ने कार्य ।	कार्य संचालनमा रहेको

### उपभोक्ता समिति मार्फत सम्झौता भएका योजना विवरण

सि.नं.	योजनाको नाम	योजनाको अवस्था
१	रंगेली २ भलुवाखोडामा रहेको सरस्वती वाल विकास केन्द्र मर्मत कार्य	कार्य संचालनमा रहेको
२	श्री ग्रामदेवता आधारभूत विद्यालय, रंगेली ३ दौलतपुरमा विविध मर्मतजन्य कार्य	कार्य समेत सम्पन्न भएको
३	श्री काली पाञ्चायन मन्दिर व्यवस्थापन समिति, रंगेली ३, रंजनी ।	कार्य संचालनमा रहेको

### न्यायिक समिति

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७को उप-दफा २ अनुसार

सि.न.	शिर्षक	दर्ता संख्या	निर्णय/मिलापन	प्रकृयामा
०१	सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक अर्कोको जग्गा घुसाई, मिचि, च्यापी खाएको	०६	५	०१
०२	अर्काको जग्गामा घर वा कुनै संरचना बनाएको	११	४	७
०३	पति-पत्रि विचको सम्बन्ध विछेच्छ	०	०	०
०४	अंगभंग बाहेकको कुट पिट	०	०	०
०५	गाली बेर्इज्जती	०१	०१	०
०६	लुट पिट	०	०	०
०७	पशुपंक्षि पालदा लापपरबाही गरी अरुलाई असर पारेको	०	०	०
०८	अरुको आवासमा अनाधिकृत प्रवेश गरेको	०	०	०
०९	आर्काको जग्गा आवाद वा भोगचलन गरेको	०	०	०
१०	ध्वनी प्रदुशन गरी वा फोहर मैला फ्याँकि छिमेकीलाई असर पुर्याईएको	०	०	०
	जम्मा	१८	१०	८

सूचना अधिकारी र प्रमुखको नाम र पद

- प्रमुख प्रशासकीय अधिकारी: श्री ओमकार प्रसाद न्यौपाने
- सूचना अधिकारी: श्री संजय गुप्ता रौनियार

सम्पर्क नं. ९८५२०६८९९९

सम्पर्क नं. ९८०२७७७६०८

## ऐन, नियम, विनियम र निर्देशिकाको सूची

### रंगेली नगरपालिका बाट जारि भएका कानुनहरूको विवरण

- क) ऐनहरू (३३ वटा)
- ख) नियमावलीहरू (८ वटा)
- ग) निर्देशिकाहरू (३ वटा)
- घ) कायदिधिहरू (३१ वटा)
- ड) आचार संहिता (१ वटा)

ऐन, नियम, विनियम र निर्देशिकाहरू Website मा प्रकाशन गरिएको छ ।

आमदानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अधावधिक विवरण



**रंगेली नगरपालिका**  
**नगर कार्यपालिकाको कार्यालय, मोरठ**  
**कार्यालयको कोड : ८०११३४०४३००**

आय व्ययको विवरण

आ.व : २०८१/८२ अवधी : २०८१/०४/०१-२०८१/०६/३०

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मौजदात	शीर्षक	बार्षिक कलेट	खर्च	खर्च(%)	मौजदात
संघीय सरकार	४८,३२,१६,५००.००	४४,६८,१०५.००	२९.९	३३,६७,५०,३९५.००	चातु	४८,९८,९९,०५६.००	१०,७४,५१,३४३.९७	२१.९३	३८,२४,३९,७१४.०३
१३३११ समानिकरण अनुदान	१४,७०,००,०००.००	३,६७,५०,०००.००	२५	११,०२,५०,०००.००	२१११ पारिश्रमिक कर्मचारी	२४,८१,४५,८४०.००	६,९२,१८,३४२.९७	२७.८९	१७,८९,२७,४९७.०३
१३३१२ शास्त्री अनुदान चातु	२७,२९,१६,५००.००	८,९९,६४,१०५.००	३२.९६	१८,२९,५४,३९५.००	२१११२ पोशाक भत्ता	६,५०,०००.००	०.००	०	६,५०,०००.००
१३३१३ शास्त्री अनुदान पुँजीगत	३,८८,००,०००.००	१,२८,०४,०००.००	३३	२,४९,९६,०००.००	२१११३ महिला भत्ता	२,००,०००.००	६६,०००.००	३३	१,३४,०००.००
१३३१४ विषया अनुदान पुँजीगत	१५,००,०००.००	०.००	०	१५,००,०००.००	२१११४ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	८,१७,३५,०००.००	२२,८१,११७.००	११.५१	१४,४६,८०३.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	१,५०,००,०००.००	४९,५०,०००.००	३३	१,००,५०,०००.००	२१११५ अन्य भत्ता	२१,१०,०००.००	१,१४,०६६.००	३.१२	२७,१५,९३२.००
प्रदेश सरकार	४,०८,३१,०००.००	१,२७,२६,७९०.००	३१.१७	२,८१,०४,२१०.००	२१११६ पदाधिकारी बैठक भत्ता	२३,८६,०००.००	३,१५,४००.००	१३.२२	२०,७०,६००.००
१३३१९ समानिकरण अनुदान	९३,४३,०००.००	२३,३५,७५०.००	२५	७०,०७,२५०.००	२१११७ पदाधिकारीअन्य सुविधा	१०,००,०००.००	२५,२०,०००.००	२८	६४,६०,०००.००
१३३२१ शास्त्री अनुदान चातु	२०,८८,०००.००	६,८९,०४०.००	३३	१३,९८,९६०.००	२१११८ कर्मचारी कल्याण कोष	२५,००,०००.००	०.००	०	२५,००,०००.००
१३३२३ शास्त्री अनुदान पुँजीगत	१,६४,००,०००.००	५४,१२,०००.००	३३	१,०९,८८,०००.००	२१११९ पानी तथा जिवुति	४३,६०,०००.००	१४,२४,४९१.००	३२.६७	२९,३४,५०९.००
१३३२६ सम्पुरक अनुदान चातु	१,३०,००,०००.००	४२,९०,०००.००	३३	८७,१०,०००.००	२२११२ संचार महसुल	१३,४०,०००.००	४९,३००.००	३.६५	१३,००,७००.००
राजस्व बाटफाट	१८,२४,०४,०००.००	२,३१,५२,७०७.५१	१२.६९	१५,९२,६४,१९२.४१	२२११३ इन्धन (कार्बन तथा प्रयोजन)	५१,००,०००.००	१२,११,६६०.००	२०.५४	४६,८८,३४०.००
११३१५ घरजग्या राजिष्ठेश्वर दस्तर	५,००,००,०००.००	५८,००,३३७.००	११.६	४,४१,९९,६६३.००	२२११४ सरारी साधन मर्मत खर्च	४४,१४,०००.००	४,९८,२०९.००	११.२९	३९,१५,७९१.००
११४११ बांडफांड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	९,१४,०१,०३२.००	१,२०,९५,७३१.४१	१३.२३	७,९३,०५,३००.५१	२२११४ बिमा तथा नवीकरण खर्च	७९,००,०००.००	०.००	०	७९,००,०००.००
११४१२ बांडफांड भई प्राप्त हुने अन्त शुल्क	३,३१,९८,९६६.००	४०,४०,४११.१५	१२.१७	२,९९,५८,४७६.८५	२२१११ मौशिनी तथा ओजार मर्मत सम्पर्क तथा सञ्जातन खर्च	३४,४०,०००.००	१,६४,०२९.००	४.७६	३२,७४,९७१.००
११४१३ बांडफांड भई प्राप्त हुने सरारी साधन कर	७८,०७,०००.००	१२,०६,१८८.०३	१५.४४	६६,००,८५९.९७	२२१११ मसलन्द तथा कार्यालय सामाजी खर्च	४२,४५,०००.००	९,२६,४७५.००	२१.८३	३३,१८,४२५.००
अन्तरिक श्रीत	६,१३,४४,४४६.००	१,८८,०१,११८.०५	३०.६५	४,२५,४०,४३९.९५	२२११३ पुस्तक तथा सामग्री खर्च	४,००,०००.००	०.००	०	४,००,०००.००
					२२११४ इन्धन - अन्य प्रयोजन	२,००,०००.००	०.००	०	२,००,०००.००
					२२११५ पत्रपत्रिका, छापाई तथा सूचना प्रकाशन खर्च	१५,००,०००.००	२,५२,१४८.००	१४.८३	१४,४७,८५२.००



**रंगेली नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय, मोराड  
कार्यालयको कोड : ८०११३४०४३००**

आय व्ययको विवरण

आ.व. : २०८५/८२ अवधी : २०८५/०४/०१-२०८५/०६/३०

आय

व्यय

११३१४ भूमिकर/ मातपोत	५०,००,०००.००	०.००	०	५०,००,०००.००	२२३१९ अन्य कार्यालय संचालन खर्च	५,००,०००.००	१,०२,३६४.००	२०.४७	३,९७,६३६.००
११३१७ वहात कर	१०,००,०००.००	०.००	०	१०,००,०००.००	२२४११ सेवा र प्रमाणश खर्च	२१,५०,०००.००	४,९२,६८०.००	२२.९२	१६,५७,३२०.००
११६३१ कृषितथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लागे कर	५,०००.००	०.००	०	५,०००.००	२२४४३ करार सेवा शुल्क	३,६५,०००.००	६९,९०,६२६.००	१९.१७	२,९५,०२,३७४.००
११६११ अन्य कर	१,८१,९६,५५८.००	०.००	०	१,८१,९६,५५८.००	२२५११ कर्मचारी तालिम खर्च	३५,०००.००	०.००	०	३५,०००.००
१४२२३ अन्य विक्रीबाट प्राप्त रकम	१९,९०,०००.००	०.००	०	१९,९०,०००.००	२२५१२ सीप विकास तथा जनवेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	८,५०,०००.००	०.००	०	८,५०,०००.००
१४२१९ अन्य सेवा शुल्क तथा बिक्री	२०,०००.००	०.००	०	२०,०००.००	२२५२२ कार्यक्रम खर्च	८,५३,७४,५००.००	१,२८,९८,३०७.००	१५११	७,२४,७६,१९३.००
१४२४२ नवसापास दस्तुर	१,००,०००.००	०.००	०	१,००,०००.००	२२५२१ विविध कार्यक्रम खर्च	३८,००,०००.००	०.००	०	३८,००,०००.००
१४२४३ सिफारीय दस्तुर	५५,००,०००.००	०.००	०	५५,००,०००.००	२२११२ भ्रमण खर्च	१२,६३,०००.००	२४,७५०.००	१.१५	१२,४४,२५०.००
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	१०,००,०००.००	०.००	०	१०,००,०००.००	२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	१,००,०००.००	०.००	०	१,००,०००.००
१४२४५ नाता प्रमाणित दस्तुर	६०,००,०००.००	०.००	०	६०,००,०००.००	२२६११ अन्य भ्रमण खर्च	१,००,०००.००	०.००	०	१,००,०००.००
१४२४६ अन्य दस्तुर	८,००,०००.००	०.००	०	८,००,०००.००	२२७११ विविध खर्च	२५,००,०००.००	४,७३,०९३.००	१८.९२	२०,२६,९०७.००
१४२५१ आयवसाय रजिस्ट्रेशन दस्तुर	८,०६,०००.००	०.००	०	८,०६,०००.००	२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	९,००,०००.००	०.००	०	९,००,०००.००
१४३११ न्यायिक दाइ, जरिवाना र जफत	३०,०००.००	०.००	०	३०,०००.००	२५३२२ स्वास्थ्य संस्थाहरूलाई सहायता	१,५०,००,०००.००	४०,००,०००.००	२६.६७	१,१०,००,०००.००
१४३१२ प्रशासनिक दाइ, जरिवाना र जफत	२,००,०००.००	०.००	०	२,००,०००.००	२५३२१ धर्मिक तथा सांस्कृतिक संस्था सहायता	४६,५०,०००.००	९,०९,३१४.००	१९.३६	३७,४८,६८६.००
१४५११ दीमा दावी प्राप्ति	५,००,०००	०.००	०	५,००,०००	२५३२५ अन्य सहायता	६६,२६,२१८.००	१०,५१,०००.००	१५.८६	५५,७५,२१८.००
१४५११ अन्य राजस्व	३४,८९,०००.००	०.००	०	३४,८९,०००.००	२६४१३ अन्य संस्थालाई सारांश चालु अनुदान	९,००,०००.००	०.००	०	९,००,०००.००
१५१११ वेर्सू	४,००,०००.००	०.००	०	४,००,०००.००	२७१११ सामाजिक सुरक्षा	१०,०२,५००.००	०.००	०	१०,०२,५००.००
३२१२२ बैंक मोजदात	१,६०,००,०००.००	१,८८,०९,९९८.०५	११७.५१	(२८,०९,९९८.०५)	२७२११ उदाहर. राहन तथा पुनर्संपादन खर्च	४,८६,०००.००	२,९९,६०८.००	४५	२,६८,३९२.००
जम्मा	७६,७७,९८,०४६.००	११,९९,३८,७२०.६४	२५,९३	४६,८६,५९,३३७.३६	२७११३ अन्य ओषधीखारिद खर्च	५०,००,०००.००	१,३३,४५३.००	१८.६७	४०,५६,५४७.००
					२८१४२ घरभाडा	६,५०,०००.००	७०,०००.००	१०.७७	५,८०,०००.००
					२८१४३ सावारी साधन तथा मोशिनर औजार भाडा	१,००,०००.००	०.००	०	१,००,०००.००





रंगेती नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय, मोरड  
कार्यालयको कोड : ८०१३४०४३०

आप व्यपको विवरण

आ.व. : २०८१/८२ अवधि : २०८१/०४/०१-२०८१/०६/३०

आप	व्यय				
२८१४९ अन्य भाडा	१२,००,०००.००	३४,०१३.००	२.८३	११,६६९८६.००	
२८२१९ अन्य फिर्ता	१०,००,०००.००	२०,८१६.००	२.०६	९,७९,१८४.००	
२८१११ भेपरी आउने चानु खर्च	२२,००,०००.००	०.००	०	२२,००,०००.००	
पूँजीगत	२७,७९,०७,०००.००	१,९७,७६,५८४.००	७.१२	२५,८१,३०,४१६.००	
३११२२ गैर अवासाली भवन निर्माण/खालिद	८,९३,०४,०००.००	१,००,४९,५७०.००	११.२६	७,९२,५४,४३०.००	
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	४७,०४,०००.००	०.००	०	४७,०४,०००.००	
३११२२ मेशिनरी तथा ओजार	१,३१,५४,०००.००	२,७२,८००.००	२.०६	१,२८,८१,२००.००	
३११२३ फर्निचर तथा फिल्कर्स	२०,७६,०००.००	०.००	०	२०,७६,०००.००	
३११३४ कम्प्युटर सप्टवेयर निर्माण तथा खरीद खर्च	४,००,०००.००	०.००	०	४,००,०००.००	
३११४१ सडक तथा पूँजी निर्माण	१०,४९,०६,०००.००	०.००	०	१०,४९,०६,०००.००	
३११४३ विद्युत संरचना निर्माण	२५,००,०००.००	११,२१,५९२.००	४४.८६	१३,७८,४०८.००	
३११४४ तटस्थ तथा बाँधनिर्माण	१०,००,०००.००	१,७४,६५८.००	१४.४७	८,२५,३४२.००	
३११५६ खानेपानी संरचना निर्माण	२८,००,०००.००	७,९८,२३९.००	२८.५१	२०,०१,७६१.००	
३११५९ अन्य सार्वजनिक निर्माण	५,६५६३,०००.००	७३,४९,७२५.००	१२.९९	४,९२,१३,२७५.००	
३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	५,००,०००.००	०.००	०	५,००,०००.००	
जम्मा	७६,७७,९८,०४८.००	१२,७२,२७,९२७.९७	१६.५७	६४,०५,७०,१३०.०३	

## तोकिए बमोजिमका अन्य विवरण

अन्य विवरणहरु यस नगरपालिकाको Website मा राखेको ।

### रंगेली नगरपालिकाको वेबसाइट

यस रंगेली नगरपालिकाको वेबसाइट: <http://www.rangelimun.gov.np> रहेको छ ।

### सूचना परियोजनामा प्राप्त भएको सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण

कुनै प्रकारको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्रवधिक सहयोग र सहजौता नभएको ।

### रंगेली नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन

यस नगरपालिकाको Website मा राखेको ।

### रंगेली नगरपालिकाले वर्गीकरण तथा संरक्षण गरेको सूचनको नामावली

सबै सूचना खुल्ला रहेको ।


### रंगेली नगरपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

माग भएको ३ उपलब्ध गराएको ३ वटा ।

### रंगेली नगरपालिकाले अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण

यस नगरपालिकाबाट निम्न प्रकाशन गरी वितरण भएको छ ।

- राजपत्र प्रकाशन
- नीति कार्यक्रम तथा बजेट पुस्तिका



## स्वत प्रकाशन

**प्रकाशक :** रंगेली नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

रंगेली, मोरड, कोशी प्रदेश, नेपाल

**प्रकाशन मिति :** २०८१ कार्तिक १०

**सम्पर्कका लागि :** नगर कार्यपालिकाको कार्यालय

रंगेली, मोरड, कोशी, प्रदेश, नेपाल

फोन नं.: ०२१-५८०६७४

दमकल नं ९८०२७७७६०२



**प्रमुख प्रशासकिय अधिकृतःश्री ओमकार प्रसाद न्यौपाने**

सम्पर्क नं ९८५२०६८९९९

**सूचना अधिकारीः ई.संजय गुप्ता रौनियार**

सम्पर्क नं ९८०२७७७६०८

ईमेल: [rangelimun@gmail.com](mailto:rangelimun@gmail.com)

वेबसाइट: [rangelimun.gov.np](http://rangelimun.gov.np)